

बाणगड्गा नगरपालिका
नगर कार्यपालिका को कार्यालय
कर्मचारीहरूको वर्तमानविवरण
बाणगड्गा नगरपालिका कार्यालय
कर्मचारीहरूको वर्तमानविवरण

बाणगड्गा नगरपालिका कार्यविवरण फाराम	पद सङ्केत सेवा: नेपाल कृषि, समूह/उपसमूह: भेटेरिनरी, तह: अधिकृतस्तर आठौं ४. कर्मचारीको नाम र सङ्केत नं: राज कुमार तिवारी (१३६६११) ५. कार्यालय: बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ६. शाखा: पशु सेवा शाखा
१. पदको नाम: पशु चिकित्सक २. तलव मासिक रु: अर्थमन्त्रालयको परिपत्र बमोजिम ३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम	

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१.	पशु पन्छीहरूको स्वास्थ्य संरक्षण तथा सम्बर्धन, पशु नश्ल सुधार, पशु आहारा विकास, व्यवसायिक पशु पन्छी तथा मत्स्य फर्महरूको विकास र संरक्षण तथा रोजगारी सिर्जनाको अवसर जस्ता कार्यहरू गर्ने गराउने,				
२.	पशु तथा पशुजन्य पदार्थहरूको उत्पादन, सङ्कलन केन्द्रहरूको सुदृढिकरण, बजार व्यवस्थापन, कृषकहरूको क्षमता विकास तथा पशुपन्छी बिमा सम्बन्धी कार्यहरू गर्ने गराउने,				
३.	व्यवसायिक पशु पन्छी तथा मत्स्य फर्महरूको दर्तानीकरण/पशुपन्छीजन्य महामारी रोगहरूको सर्भेलेन्स, रिपोर्टिङ तथा नियन्त्रण, भेटेरीनरी औषधी पसल तथा पशुजन्य उधोग पसलहरूको अनुगमन नियमन सम्बन्धी कार्यहरू गर्ने/ गराउने,				
४.	नगरपालिकाको नीति, कानून, मापदण्ड बमोजिम पशु पन्छी तथा मत्स्य विकास सम्बन्धी कार्यविधि, निर्देशिकाहरूको निर्माण र कार्यान्वयन गर्ने गराउने,				
५.	पशु पन्छी तथा मत्स्य विकास सम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने गराउने,				
६.	कार्यालय प्रमुखले लगाए अन्याएको अन्य कार्यहरू गर्ने गराउने।				

२. कर्तव्य

१. गुणस्तरयुक्त पशुजन्य पदार्थको उत्पादनको लागि अनुगमन नियमन गर्ने, पशुपालनलाई प्रोत्साहन गर्ने,
२. गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:
मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगढ्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको कार्यविवरण

बाणगढ्गा नगरपालिका कार्यविवरण फाराम		पद सङ्केत सेवा: नेपाल कृषि, समूह/उपसमूह: कृषि प्रसार, तह: अधिकृतस्तर आठौं
१. पदको नाम: कृषि विकास अधिकृत २. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम ३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम	४. कर्मचारीको नाम र सङ्केत न लेष बहादुर के.सी.(१३९२२४) ५. कार्यालय: बाणगढ्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ६. शाखा: कृषि विकास शाखा	

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाइक	सूचकाइकको आधार (स्रोत)
१	नगरक्षेत्र भित्र कृषि उपज उत्पादनमा प्रयोग भईहेको रासायनिक विषादीको प्रयोगलाई न्यूनिकरण गरी अर्गानिक खेतीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने साथै उत्पादनलाई व्यवसायिकीकरण गरी रोजगारी सिर्जनाको व्यवस्था मिलाउने,				
२	कृषि समूह, सामुदायिक वन र अन्य संघसंस्थाको सहकार्यमा हुने उद्यमशीलता सम्बन्धी कार्यक्रमहरू गर्ने गराउने, कृषि फर्महरूको दर्ता नविकरण सम्बन्धी कार्य गर्ने,				
३	बीउ विजनमा नगरलाई आत्मनिर्भर बनाउने गरी योजना तयार गरी पेश गर्ने,				
४	कृषि उपज सङ्कलन तथा बिक्रि केन्द्रहरूको व्यवस्थापन गर्ने, कृषकहरूलाई उत्पादन चिस्यान केन्द्रमा राख्न सहजीकरण गर्ने,				
५	आर्थिक विकाससँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको लागि नगर प्रमुख, नगर उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग आवश्यक समन्वय गर्ने,				
६	कृषि विकाससँग सम्बन्धित नयाँ चुनौतीहरूको सामना गर्ने संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट बमोजिम रणनीतिक योजना र परिवर्तन व्यवस्थापन समेतलाई ध्यान दिई कार्ययोजना प्रस्तुत गर्ने गराउने,				
७	कार्यालय प्रमुखले लगाए अन्याएका अन्य कामहरू गर्ने गराउने।				

२. कर्तव्य

१	अर्गानिक खेतीलाई प्राथमिकता दिने कार्यक्रमहरू सञ्चालन गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:
मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूलाई विवरण
लाम्बवती प्रदेश

<p style="text-align: center;">बाणगड्गा नगरपालिका कार्यविवरण फाराम</p>	<p style="text-align: right;">पद सङ्केत सेवा: नेपाल <u>शिक्षा</u>, समूह/उपसमूह: शिक्षा प्रशासन/ निरिक्षण, तह: अधिकृतस्तर आठौं ४. कर्मचारीको नाम र सङ्केत न: <u>खिम बहादुर जि.सी.</u> (१४४८४) ५. कार्यालय: <u>बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u> ६. शाखा: <u>शिक्षा शाखा</u></p>
१. पदको नाम: <u>शाखा अधिकृत</u>	
२. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u>	
३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u>	

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण


क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	नगरपालिका भित्रका सबै विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको वार्षिक अभिलेख राख्ने, IEMIS- एकिकृत शिक्षा व्यवस्थापन सूचना प्रणाली अद्यावधिक गर्ने,				
२	विद्यालयहरूको आन्तरिक तथा वार्षिक लेखा परीक्षण गराउने, कानून अनुसार विद्यालय व्यवस्थापन समितिको गठन तथा पुनःगठन गर्ने,				
३	शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फारम समयमै मूल्याङ्कन गरी सम्बन्धित निकायमा पठाउने तथा शिक्षक कर्मचारीहरूको सम्पत्ति विवरण भरी भराई समयमै सम्बन्धित निकायमा पेश गर्न लगाउने,				
४	शिक्षा क्षेत्रमा भएका वेरुजुहरूलाई समयमै फछ्यौट गर्न पेश गर्ने,				
५	शिक्षकहरूको तलवी प्रतिवेदन पारित गराई अभिलेख राख्ने,				
६	अवकाश हुने शिक्षकहरूलाई अवकाश सम्बन्धी कार्य गर्न सहयोग गर्ने,				
७	नगरको शैक्षिक गुणस्तर कायम हुने गरी व्यवस्थापन गर्ने, विद्यालयलाई प्रविधिमैत्री, अपाड्गमैत्री, बालमैत्री, वातावरणमैत्री बनाउने विषयमा आवश्यक पहल गर्ने,				
८	शिक्षाको गुणस्तर कायम गर्न अनुगमन तथा नियमन गर्ने, परीक्षा सञ्चालन गर्ने आवश्यक व्यवस्थापन गर्न सहयोग गर्ने				
९	सबै विद्यालयहरूको SEE र BLE नतिजाको अभिलेख गरी राख्ने, विद्यालयहरूलाई तुलनात्मक सुझाव दिने, नतिजामा सुधारात्मक देखिएमा पुरस्कृत गर्ने,				
१०	खेलकुँदलाई विकास गर्दै लैजान र सफल र दक्ष खेलाडीहरू उत्पादन गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने,				
११	कार्यालय प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने।				

२. कर्तव्य

१	शिक्षाको गुणस्तर कायम राख्ने र असल तथा गुणवान र क्षमतावान जनशक्ति उत्पादन गर्न आवश्यक कार्य गर्न सहयोग गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।


मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:
मिति:



यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:
नाम: भक्तिराम मरासिनी
पद: प्रमुख प्रशासकीय अधिकृत
मिति:



भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगढ़गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

<p style="text-align: center;">बाणगढ़गा नगरपालिका कार्यविवरण फाराम</p>	<p>लैम्बिनी प्रदेश, नेपाल</p>
१. पदको नाम: <u>शाखा अधिकृत</u> २. तलब मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u> ३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u>	पद सङ्केत सेवा: प्रशासन, समूह: सामान्य प्रशासन तह: अधिकृतस्तर सातौं ४. कर्मचारीको नाम र सङ्केत नं: <u>केशबराज भट्टराई (१८६०९०)</u> ५. कार्यालय: <u>बाणगढ़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u> ६. शाखा: <u>प्रशासन</u>

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सचिकाइक	सूचकाङ्कको आधार (स्रोत)
१	कार्यालयमा प्राप्त पत्र मध्ये माथिल्लो अधिकारीलाई जानकारी गराउनुपर्ने बाहेकका पत्र, निवेदनहरु प्रमुख प्रशासकीय अधिकृतको आदेश एवम् निर्णय बमोजिम गर्ने,				
२	कर्मचारीहरुको हाजिरी, उपस्थिति, समयपालन, नियमितता, अनुशासनको नियमन गर्ने,				
३	रिक्त दरबन्दी पदपूर्तिको लागि माग आकृति फारम भरी पेश गर्ने, लोकसेवा आयोगबाट सिफारिस भई आएका कर्मचारीहरुको नियुक्तिको लागि प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने,				
४	कर्मचारीहरुलाई तोकिए बमोजिमको कार्यसम्पादन फारम भर्न लगाउने र पेश गर्ने,				
५	नियमित रूपमा स्टाफ मिटिङ (सुशासन बैठक) राख्न व्यवस्था मिलाउने,				
६	नगरसभा, कार्यपालिका तथा अन्य विभिन्न बैठकहरुबाट भएका निर्णयहरु अभिलेख गरी राख्ने,				
७	वडाहरुबाट प्रमाणित भई कन्सुलर विभागमा Verify गरी पठाउनुपर्ने कागजातहरुको Verification गर्ने,				
८	सरुवा, काज, कामकाज, पदस्थापन सम्बन्धमा भएका निर्णयानुसार पत्राचार गर्ने,				
९	सूचनाको हक बमोजिम सार्वजनिक गर्नुपर्ने विवरण प्रकाशित गर्न तयारीका लागि शाखाहरुसँग समन्वय गर्ने,				
१०	नगर कार्यपालिका र नगरसभाबाट स्वीकृत भएका कानूनहरु राजपत्रमा प्रकाशित गरी अभिलेख राख्ने।				
११	समय समयमा तोकिए वा आदेश भए बमोजिमको अन्य कार्य गर्ने,				

२. कर्तव्य

१	आवश्यकता अनुसार रिक्त दरबन्दी पदपूर्तिको लागि जानकारी गराउने, कर्मचारी व्यवस्थापन सम्बन्धी जानकारी गराउने।
२	गोपनीयता कायम गर्ने, सम्पूर्ण शाखाहरुका विच समन्वय गर्ने गराउने,

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्ताखत:

२०८१/४/१८

मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्ताखत:

नाम: भक्तिराम मारसिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मारसिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

बाणगड्गा नगरपालिका
कार्यविवरण फाराम

१. पदको नाम: लेखा अधिकृत
२. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम

पद सङ्केत

- | | |
|-------|---|
| सेवा: | नेपाल प्रशासन, समूह/उपसमूह: लेखा, तह: अधिकृतस्तर सातौं |
| ४. | कर्मचारीको नाम र सङ्केत न: <u>केशबराज गैरे(२२६३४६)</u> |
| ५. | कार्यालय: <u>बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u> |
| ६. | शाखा: <u>आर्थिक प्रशासन शाखा</u> |

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाड्क	सूचकाड्कको आधार (स्रोत)
१	प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त अनितयारी बमोजिम नगरपालिकामा हुने सबै खाताहरु सञ्चालन गर्ने,				
२	कानून बमोजिम निर्धारित समयमा वित्तीय प्रगति सम्बन्धित निकायमा पठाउने।				
३	बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयनमा सहयोग गर्ने।				
४	सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन गर्ने, लेखा व्यवस्थापन, खर्च राजश्व, धरौटी, कार्य सञ्चालन कोष तथा अन्य सरकारी कोष तथा सम्पत्तिको प्रतिवेदन अद्यावधिक गर्ने / गराउने।				
५	नगरको वित्तीय अनुशासन कायम गर्न सुधारका उपायहरु सहितको प्रस्ताव पेश गर्ने साथै आर्थिक प्रशासन विषयमा मागिए बमोजिम राय परामर्श पेश गर्ने।				
६	आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन कार्य योजना बनाउने र आवश्यक कानून निर्माण गर्ने प्रस्ताव पेश गर्ने।				
७	कारोबारको लेखाड्कन, नियन्त्रण तथा व्यवस्थापन, राजश्व तथा व्ययको अनुमान, बेरुजु फरछ्यौट गर्न व्यवस्था मिलाउने,				
८	नगरपालिकामा प्राप्त हुने सबै आन्तरिक आम्दानीहरु नियमित र व्यवस्थित गरी आम्दानी बाँध्ने, अभिलेख राख्ने र बैंक दाखिला गरी आय श्रेस्तालाई दुरुस्त राख्ने व्यवस्था मिलाउने र सोको नियमित अनुगमन गर्ने गराउने।				
९	कार्यालय प्रमुखले लगाए अन्याएका काम गर्ने।				

२. कर्तव्य

१	आर्थिक पारदर्शिता कायम गर्ने, बेरुजु फरछ्यौट गर्ने निकासा र खर्चको व्यवस्थापन समयमै गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग सम्बन्ध गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत: *Pashupati*
मिति: २०८१/१०/०८

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:
नाम: भक्तिराम मरासिनी
पद: प्रमुख प्रशासकीय अधिकृत
मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणीगड़ा नारापलिका
नगर कार्यपालिकाओं की कार्यालय
कर्मचारीहरुका कार्यविवरण

बाणगड़गा नगरपालिका कार्यविवरण फाराम

- पदको नाम: अधिकृत
 - तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम
 - काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम

पद सङ्केत

सेवा: प्रशासन, समूह/उपसमूहः सामान्य प्रशासन,
तहः अधिकृतस्तर सातौं

४. कर्मचारीको नाम र सङ्केत नं: शान्तराज आचार्य
५. कार्यालय: बाणगढ्गा नगरपालिका, नगर कार्यालिकाको कार्यालय
६. शाखा: योजना शाखा

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार (स्रोत)
१	नगरको नीति तथा कार्यक्रम, योजना तर्जुमा, योजना कार्यान्वयन र योजनाको अनुगमन तथा फरफारक गर्ने प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने,				
२	कार्यपालिकाबाट निर्णय गराउनु पर्ने संघीय तथा प्रदेश सम्पुरक, विशेष योजनाहरु निर्णय गराउन पेश गर्ने र निर्णय भएका योजनाहरूलाई सम्बन्धित निकायमा निर्धारित समय भित्रै पठाउने व्यवस्था मिलाउने,				
३	विपद्, दैवि प्रकोप नियन्त्रण गर्न सक्ने तथा क्षती न्यून हुने गरी पूर्वतयारीका कार्यक्रमहरु सञ्चालन गर्ने र आवश्यक सामाग्रीहरूको व्यवस्थापन गर्ने, विपद् व्यवस्थापन समितिको सदस्य सचिवको रूपमा काम गर्ने,				
४	योजना तर्जुमा देखि कार्यान्वयन र फरफारक साम्मको कार्यको लागि उपभोक्ता समितिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने,				
५	योजनाहरु समयमै कार्यान्वयन हुने गरी समझौता गर्ने, अनुगमन गर्ने/गराउने र बिल भरपाई चेकजाँच गरी भुक्तानीको लागि पेश गर्ने,				
६	क्षेत्रगत योजनाहरूको परिमाणगत रूपमा अभिलेख राख्ने र प्राथमिकता दिनुपर्ने योजनाहरूलाई योजना तर्जुमा पूर्व पूर्वाधार विकास समितिमा छलफल गराउने, पूर्वाधार विकास समितिको सदस्य सचिवको रूपमा काम गर्ने,				
७	खरिद समितिको संयोजकको रूपमा कार्य गर्ने, मूल्यांकन समितिको सदस्य सचिवको रूपमा कार्य गर्ने, नगर प्रमुख, नगर उपप्रमुखसँग योजना कार्यान्वयनको विषयमा आवश्यक समन्वय गर्ने,				
८	कार्यालय प्रमुखले लगाए अन्याएका काम गर्ने।				

२. कर्तव्य

- १ योजनाहरुको गुणस्तरीयता कायम गर्न अनुगमन गर्ने गराउने, विपद् व्यवस्थापनमा समन्वय गर्ने,
 २ गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।

३. आवश्यक योग्यता:

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

कर्मचारीको दस्तखत *Beevi* *P.*
मिति: *X/8*

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पर्ण एवम ठीक साँचो हो ।

कार्यालय प्रमुखको दस्तखतः

वामः भक्तिरम् सगसिन्

पाठः प्रामाण्य प्राप्तामर्कीया अधिकृत

१८.

महिराम मराठीनी

बाणगढ़गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको कार्यविवरण
नगरपालिका कार्यालय
नेपाल, काठमाडौं, नेपाल
उचित प्रदेश, नेपाल

बाणगढ़गा नगरपालिका <u>कार्यविवरण फाराम</u>	पद सङ्केत सेवा: <u>ईन्जिनियरिङ</u> , समूह/उपसमूह: सिभिल, तह: अधिकृतस्तर सातौं ४. कर्मचारीको नाम र सङ्केत न: <u>सुरज घिमिरे(५-३८-४१८९-०२५०३)</u> ५. कार्यालय: <u>बाणगढ़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u> ६. शाखा: <u>पूर्वाधार विकास</u>
१. पदको नाम: <u>ईन्जिनियर</u>	
२. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u>	
३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u>	

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (झोल)
१	नगरसभाबाट स्वीकृत तथा संघ तथा प्रदेशबाट हस्तान्तरित योजनाहरूको लागत ईस्टिमेट गर्ने, खरिद प्रक्रिया अवलम्बन गरी गुणस्तरीय निर्माण कार्य गराउने, अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने,				
२	अन्य प्राविधिक सहायक कर्मचारीहरूको क्षमता विकास गर्ने र जिम्मेवारी तोक्ने,				
३	पूर्वाधार विकास र व्यवस्थापनको लागि आवश्यक पर्ने कानून स्वीकृतिको लागि पेश गर्ने, मध्यकालिन खर्च संरचना तयार गर्न अन्य शाखाहरूसँग समन्वय गर्ने,				
४	स्वीकृत ढूला योजनाहरूको सर्वे डिजाइन तथा डि.पि.आर. तयार गर्ने गराउने,				
५	नगरपालिकामा सञ्चालन गरिने विभिन्न योजनाको IEE र EIA सर्वे लगायतका कार्यहरूमा समन्वय गर्ने गराउने,				
६	ठेक्का प्रक्रियाद्वारा सम्पादन गरिने निर्माण कार्यको ठेक्का व्यवस्थापन गर्ने, ठेक्का कार्यको परिमाण नापजाँच गर्ने,				
७	स्वीकृत वार्षिक कार्यक्रम अनुसार वार्षिक खरिद गुरुयोजना/ खरिद योजना तयारका लागि सहयोग गर्ने,				
८	ठेक्का व्यवस्थापनका लागि आवश्यक कागजातहरु तयार गर्ने र ठेक्का व्यवस्थापनको अन्य प्रक्रियाहरूमा सहयोग गर्ने,				
९	प्राविधिक शाखाबाट त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा पेश गर्नुपर्ने प्रतिवेदनहरू तयार गरी पेश गर्ने,				
१०	कार्यालय प्रमुखले लगाए अन्याएका कार्यहरु गर्ने गराउने।				

२. कर्तव्य

१	नगरको गुणस्तरीय पूर्वाधार विकास एवम् योजनाहरूको कार्यान्वयनमा आवश्यक कार्य गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:

(६) १८/

मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

महिनाराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगड़गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

<p style="text-align: center;">बाणगड़गा नगरपालिका कार्यविवरण फाराम</p> <ol style="list-style-type: none"> १. पदको नाम: <u>सि.अ.हे.व. अधिकृत</u> २. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u> ३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u> 	<p style="text-align: center;">पद सङ्केत</p> <ol style="list-style-type: none"> ४. सेवा: <u>नेपाल स्वास्थ्य, समूह/उपसमूह: हे.इ. , तह: अधिकृतस्तर छैटौं</u> ५. कर्मचारीको नाम र सङ्केत न: <u>ठगराज पौडेल(१७१४३५)</u> ६. कार्यालय: <u>बाणगड़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u> ७. शाखा: <u>स्वास्थ्य शाखा</u>
--	---

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	आधारभूत स्वास्थ्य तथा पारिवारिक सरसफाई सम्बन्धी नीति, नियम, मापदण्ड, कार्ययोजना तर्जुमा कार्यान्वयन तथा नियमन सम्बन्धी कामहरु गर्ने गराउने,				
२	आधारभूत स्वास्थ्य सेवाको सञ्चालन तथा प्रवर्द्धन सम्बन्धी कार्यहरु गर्ने गराउने,				
३	अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, शही स्वास्थ्य क्लिनिकहरुको अनुगमन, नियमन र प्रदान गरिएका सेवाहरुको अभिलेख व्यवस्थापन गर्ने र संस्थाहरुबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउने,				
४	सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधिको पूर्व अध्ययन गरी आवश्यकता अनुसार व्यवस्थापन गर्ने,				
५	नगरभित्र सञ्चालित औषधी पसल, ल्याव, अस्पताल, क्लिनिक आदीको व्यवसाय दर्ता तथा नविकरण कार्य गर्ने,				
६	स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुको पारिश्रमिक, तलव भत्ता तथा अन्य सुविधा समयमै उपलब्ध हुने गरी स्रोत निश्चित गर्ने नभएमा सम्बन्धित निकायमा माण गरी व्यवस्थापन गर्ने,				
७	संघ तथा प्रदेशबाट प्राप्त शास्तर तर्फका कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने, महामारीहरुको नियन्त्रणका लागि आवश्यक कार्यक्रम गर्ने,				
८	कोल्ड चेन व्यवस्थापन तथा सञ्चालनको व्यवस्था मिलाउने,				
९	बालबालिकाहरुको खोप सेवा प्रदानको व्यवस्था मिलाउने,				
१०	क्षयरोग मुक्त अभियान नेपाल कार्यक्रम अन्तर्गत क्षयरोग मुक्त बाणगड़गा अभियान सञ्चालन गर्ने गराउने,				
११	DHIS-2, eLMIS, eTB, IMU Nepal जस्ता Software मार्फत स्वास्थ्य तथ्याङ्क प्रविष्ट गर्ने गराउने,				
१२	अतिविपन्न नागरिकहरुलाई तोकिएको रोगहरुको उपचारका लागि सिफारिस गर्ने,				
१३	कार्यालय प्रमुखले लगाए अन्याएका अन्य कार्य गर्ने,				

२. कर्तव्य

१ प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने
२ गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:



मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:



भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको वार्षिकविवरण
समिति प्रदेश, बाणगड्गा नगर कार्यपालिका

<u>बाणगड्गा नगरपालिका</u> <u>कार्यविवरण फाराम</u>	<u>पद सङ्केत</u> <u>सेवा: प्रशासन, समूह/उपसमूह: सामान्य प्रशासन,</u> <u>तह: अधिकृतस्तर छैटौं</u> <u>४. कर्मचारीको नाम र सङ्केत न: मदन प्रसाद घिमिरे(१८१६४९)</u> <u>५. कार्यालय: बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u> <u>६. शाखा: राजस्व</u>
<u>१. पदको नाम: अधिकृत</u> <u>२. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u> <u>३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u>	
<u>१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण</u>	

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाइक	सूचकाइकको आधार (स्रोत)
१	शाखा तथा बडाहरुमा अनलाईन राजस्व सङ्कलन प्रणालीलाई निरन्तरता दिने र सम्बन्धित संकलकलाई User ID Password उपलब्ध गराई अभिलेख राख्ने, सुरक्षित रूपमा अभिलेख राख्ने,				
२	आन्तरिक राजश्वको प्रगति प्रतिवेदन तयार गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने, नियमानुसार 'घ' वर्गको इजाजत पत्र प्रदान गर्ने,				
३	कर समाह, युक्ति शिविरहरु सञ्चालन गर्ने, बजार अनुगमनका कार्यक्रमहरु तय गरी सञ्चालन गर्ने, नगरको राजस्व र आम्दानीको श्रोतको व्यवस्थापकीय कार्यहरुमा नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गर्ने,				
४	नदीजन्य पदार्थको ठेक्का व्यवस्थापन र प्राकृतिक श्रोतहरुको चोरी निकासी हुनबाट रोक्न उपायहरुको अवलम्बन गर्ने,				
५	नगरपालिकाको राजस्व सम्बन्धी नीति ऐन, नियम, कार्यविधि, राजस्व सुधार कार्ययोजना तर्जुमा र अद्यावधिक गर्न पेश गर्ने, दररेटहरु संशोधन तथा थप गर्नुपर्ने भए राजश्व परामर्श समितिमा प्रतिवेदन पेश गर्ने,				
६	राजश्व परामर्श समितिको सदस्य सचिव भई काम गर्ने, राजश्वको वार्षिक अनुमान गर्ने र सोको प्रतिवेदन, राजश्वको ठेक्का सम्बन्धी रसिदहरु स्वीकृत गर्ने र अभिलेख राखी अनुगमन गर्ने, फर्म दर्ता/नविकरण, व्यवसाय दर्ता/नविकरण र राजश्वको अभिलेख राख्ने				
७	आन्तरिक आय सम्बन्धी ठेक्काको सूचना प्रकाशन, बोलपत्र कागजात तयारी, मूल्यांकन तथा ठेक्का सम्झौता र कायदिश सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने,				
८	नियमानुसार उठाउनुपर्ने कर तथा शुल्क आदिमा चुहावट हुन नदिन नियमित अनुगमन गर्ने तथा नियन्त्रणको लागि राजश्व परामर्श संयोजक समक्ष पेश गर्ने।				
९	नगरपालिका अन्तर्गत कर असुली एवम् सोको अभिलेख सम्बन्धी कार्य गर्ने।				
१०	वजेट तर्जुमा सम्बन्धमा शाखा प्रमुखलाई आवश्यक सहयोग गर्ने।				
११	कानून अनुसार कर, शुल्क, दस्तुर र विक्रीको असुली सम्बन्धमा नीतिगत समस्याहरु भए नगर प्रमुख, नगर उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरी राजस्व परामर्श समितिमा पेश गर्ने।				
१२	अचल सम्पत्ति जग्गा, भवन, मेशिनहरुको लगत राखी वार्षिक कर असुली गर्ने।				
१३	कार्यालय प्रमुखले लगाए अन्याएका अन्य काम गर्ने।				


२. कर्तव्य

१	राजस्व आम्दानीलाई बढाउन आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गराउने र राजस्व सुधार योजना तयार गर्ने र कार्यान्वयन गर्ने,
२	गोपनीयता कायम गर्ने, प्राप्त राजस्वको आम्दानी बाँधन अर्थिक प्रशासन शाखासँग समन्वय गर्ने।

३. आवश्यक योग्यता:

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:
मिति:



यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:
नाम: भक्तिराम मरासिनी
पद: प्रमुख प्रशासकीय अधिकृत
मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगढ़गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको संख्याविवरण
प्रदेश, नेपाल

<u>बाणगढ़गा नगरपालिका</u> <u>कार्यविवरण फाराम</u>	पद सङ्केत सेवा: नेपाल कृषि, समूह/उपसमूह: कृषि प्रसार, तह: अधिकृतस्तर हैटौ
१. पदको नाम: अधिकृत	
२. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u>	
३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u>	
४. कर्मचारीको नाम र सङ्केत न: <u>धनिराम आचार्य (१३७१६८)</u>	
५. कार्यालय: <u>बाणगढ़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u>	
६. शाखा: <u>कृषि विकास शाखा</u>	

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण


क्र. स.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	अनुदानको रासायनिक मल वितरणका लागि अनुमति प्राप्त कृषि सहकारी सँग सम्बन्ध गरी वितरणमा सहयोग गर्ने,				
२	खाद्यान्त बालीहरूको आत्म निर्भरका लागि धान तथा गेहुको बीउ वितरणमा सहयोग गर्ने,				
३	सिंचाइ कार्यक्रम सञ्चालनका लागि समुह सहकारी कृषक समूहमा कृषि फर्ममा सहजीकरण गर्ने,				
४	खाद्यान्त बालीको बीउ उपयोग कार्यक्रममा उन्नत विशेष क्षेत्रमा रहेका कृषि फर्म कृषक समूह तथा कृषि सहकारीमा कृषि प्रसार कार्यक्रममा सहजीकरण गर्ने,				
५	पोषण कार्यक्रम सञ्चालनका लागि तरकारी सिडकिट को वितरण उपर्युक्त समयमा गर्ने,				
६	८५ प्रतिशत साना मेशिनरी वितरण कार्यक्रम सञ्चालनका लागि कृषक समुह सहकारी/ कृषक समूहम/ कृषि फर्ममा वितरणमा सहजीकरण गर्ने,				
७	कार्यालय प्रमुखले तथा शाखा प्रमुखले लगाए अन्याएका कामहरू समयमा सम्पादन गर्ने साथै शाखामा रहेका कार्यहरूको रेकर्ड राख्ने ।				

२. कर्तव्य

१	अर्गानिक खेतीलाई प्राथमिकता दिने कार्यक्रमहरू सञ्चालन गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने ।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको
विवरण पूर्ण एवम् ठीक साँचो हो ।

निकटतम अधिकृतको दस्तखत:
नाम: लेष बहादुर के.सी.




कर्मचारीको दस्तखत:
मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा
अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी



पद: प्रमुख प्रशासकीय अधिकृत **भक्तिराम मरासिनी**
मिति: **प्रमुख प्रशासकीय अधिकृत**



बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूका कार्यविवरण
उपनिवेशी प्रदेश, नेपाल

बाणगड्गा नगरपालिका
कार्यविवरण फाराम

१. पदको नाम: अधिकृत
२. तलब मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम

पद सङ्केत
सेवा: कृषि, समूह/उपसमूह: कृषि प्रसार,
तह: अधिकृतस्तर छैटौं

४. कर्मचारीको नाम र सङ्केत न: सन्तोष कुमार भुसाल
(१६६४०३)
५. कार्यालय: बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: कृषि विकास शाखा

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	घुम्ति स्थलगत तालिम सञ्चालनका लागि सहजीकरण गर्ने,				
२	५० प्रतिशत अनुदानमा मागमा आधारित कार्यक्रममा सहजीकरण गर्ने,				
३	साना मेशिनरी कार्यक्रम सञ्चालनका कार्यक्रममा सहजीकरण गर्ने,				
४	माटो जाँच शिविर तथा कृषि मेला प्रदर्शनी कार्यक्रममा सहयोग गर्ने,				
५	खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान तथा खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रममा सहयोग गर्ने,				
६	७५ प्रतिशत अनुदानमा प्लाष्टिक मल्टिचंड तथा हरियो मलको लागि ढैचाको बीउ वितरण कार्यक्रममा सहयोग गर्ने,				
७	कार्यालय प्रमुखले तथा शाखा प्रमुखले लगाए अन्याएका कामहरु समयमा सम्पादन गर्ने साथै शाखामा रहेका कार्यहरुको रेकर्ड राख्ने ।				

२. कर्तव्य

१	अगानिक खेतीलाई प्राथमिकता दिने कार्यक्रमहरु सञ्चालन गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने ।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

निकटतम अधिकृतको दस्तखत:

नाम: लेष बहादुर के.सी.




कर्मचारीको दस्तखत:
मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी



पद: प्रमुख प्रशासकीय अधिकृत
मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको कार्यविवरण

बाणगड्गा नगरपालिका
कार्यविवरण फाराम

१. पदको नाम: इंजिनियर
२. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम

पद सङ्केत	सेवा: इंजिनियरिङ, समूह/उपसमूह: सिभिल, बिल्डिंग एण्ड आर्किटेक, तह: अधिकृतस्तर छैटौं
४.	कर्मचारीको नाम र सङ्केत न: <u>सुनिल श्रेष्ठ (२३८८०९)</u>
५.	कार्यालय: बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६.	शाखा: भवन तथा शहरी विकास शाखा

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण


क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाइक	सूचकाइकको आधार (स्रोत)
१	मापदण्ड बमोजिम भवन संरचनाहरू निर्माण हुन आवश्यक व्यवस्था मिलाउने, स्वीकृत मापदण्ड बमोजिम घरनक्सा पास तथा अभिलेखिकरण गर्ने,				
२	भवन तथा संरचनाहरूको अभिलेख राख्ने र घरनम्बरीडको माध्यमबट सेवा सञ्चालन हुने व्यवस्था मिलाउने, विपद व्यवस्थापन तथा जोखिम न्यूनिकरणका कार्यहरूमा सहजीकरण गर्ने गराउने,				
३	वातावरणमैत्री नगर निर्माणका साथै Clean and Green City निर्माणका लागि आवश्यक कार्य गर्ने गराउने, फोहरमैला व्यवस्थापनमा नगरलाई आवश्यक सहयोग गर्ने,				
४	शहरी पूर्वाधार विकासका लागि यातायात गुरुयोजना तर्जुमा, यातायात सम्बन्धी नीति, नियम, मापदण्ड निर्धारण तथा नियमन गर्ने गराउने,				
५	राष्ट्रिय शहरी विकास नीति अनुरूप नगरपालिकाको भू-उपयोग नक्शा तयार गर्ने, भू-उपयोग योजना, भौतिक विकास योजना, नगर यातायात गुरुयोजना तर्जुमा र कार्यान्वयनको व्यवस्था गर्ने गराउने,				
६	नगरको वस्तुगत विवरण, भौगोलिक सूचना प्रणाली, स्रोत नक्शा आदि तयार तथा अद्यावधिक गर्ने गराउने,				
७	एकीकृत शहरी विकासको अवधारणा अनुरूप नगर विकासको लागि प्रचलित कानून तथा नीति अनुरूप मापदण्ड तयार गरी पेश गर्ने,				
८	कार्यालय प्रमुखले लगाए अन्याएका काम गर्ने गराउने।				

२. कर्तव्य

१	भूकम्प प्रतिरोधी क्षमताका भवन तथा संरचनाहरू निर्माण गर्न आवश्यक नियमन गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:




मिति: ००८१/०८/०३

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी



पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको कार्यविवरण
एन्विडी प्रदर्श

<p>बाणगड्गा नगरपालिका</p> <p>कार्यविवरण फाराम</p> <p>१. पदको नाम: <u>आ.ले.प. अधिकृत</u></p> <p>२. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u></p> <p>३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u></p>	<p>पद सङ्केत</p> <p>सेवा: <u>प्रशासन, समूह/उपसमूह: लेखा,</u> तह: <u>अधिकृतस्तर छैटौं</u></p> <p>४. कर्मचारीको नाम र सङ्केत न: <u>सन्जुदेवी आचार्य</u> <u>(२३५७४३)</u></p> <p>५. कार्यालय: <u>बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u></p> <p>६. शाखा: <u>आन्तरिक लेखापरीक्षण शाखा</u></p>
---	--

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण


क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	नगरपालिका र अन्तर्गतका कर्मचारीहरूको तलबी प्रतिवेदन पारित गरी अभिलेख राख्ने,				
२	आर्थिक प्रशासन शाखासँग सम्बन्ध गरी आम्दानी तथा खर्च र सेवा प्रवाहको आन्तरिक लेखा परीक्षण गरी नियमानुसार प्रतिवेदन पेश गर्ने,				
३	बेरुजु फछ्यौटको लागि पहल गर्ने, बेरुजु न्यूनिकरण गर्दै लैजाने,				
४	नगर सभामा प्रस्तुत गरिने लेखा समितिको वार्षिक प्रतिवेदन तयार गर्न सहयोग गर्ने,				
५	आन्तरिक लेखापरीक्षण, वार्षिक लेखापरीक्षणका प्रारम्भिक तथा अन्तिम प्रतिवेदनहरूलाई अभिलेख गरी राख्ने,				
६	आ.ले.प.पदले गर्नुपर्ने कामका अतिरिक्त प्रमुख प्रशासकीय अधिकृतले दिएका अन्य जिम्मेवारीहरू वहन गर्ने,				
७	कार्यालयमा वित्तीय अनुशासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन कार्ययोजना बनाउने र आवश्यक कानून निर्माण गर्न प्रस्ताव पेश गर्ने,				
८	कार्यालय प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने।				

२. कर्तव्य

१	बेरुजु न्यूनीकरण गर्नको लागि पहल गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग सम्बन्ध गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:
मिति:



यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:
नाम: भक्तिराम मरासिनी 
पद: प्रमुख प्रशासकीय अधिकृत
मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुका कार्यविवरण
लम्बिती प्रदेश

बाणगड्गा नगरपालिका
कार्यविवरण फाराम

१. पदको नाम: अधिकृत
२. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम

पद सङ्केत

सेवा: प्रशासन, समूह/उपसमूह: सामान्य प्रशासन,
तह: अधिकृतस्तर छैटौं

४. कर्मचारीको नाम र सङ्केत न: लक्ष्मी पौडेल भट्टराई (५-३८-४१८१-००६६)
५. कार्यालय: बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: जिन्सी शाखा

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाइको आधार (झोत)
१	खरिद ईकाईसँग समन्वय गरी खरिद योजना/गुरुयोजना तयार गर्ने,			
२	कार्यालय सञ्चालनको लागि आवश्यक मसलन्द तथा सामाग्रीहरुको व्यवस्थापन गर्ने प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने र स्वीकृत भएपश्चात आवश्यक प्रक्रिया पुरा गरी खरिद व्यवस्थापन गर्ने,			
३	खरिद/हस्तान्तरण भई आएका सामानहरूलाई जिन्सी दाखिला गर्ने र आर्थिक वर्षको सुरुवातमा जिन्सी निरिक्षण गराई वार्षिक मौज्दातको विवरण प्रमाणित गराई राख्ने,			
४	कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने गुणस्तरीय सामाग्रीहरुको व्यवस्थापन गर्ने,			
५	जिन्सी निरिक्षण प्रतिवेदनबाट लिलामको लागि लिष्टिङ गरिएका सामाग्रीहरुको आवश्यक प्रक्रिया पुरा गरी समयमै लिलाम गर्ने व्यवस्था मिलाउने र मर्मत सम्भारको लागि लिष्टिङ गरिएका सामाग्रीहरुको लागि समयमै मर्मत सम्भार गर्ने व्यवस्था मिलाउने,			
६	वर्षभरी प्रयोग भएका सामाग्रीहरुको अभिलेख तयार गरी अको वर्षको लागि आवश्यक बजेट व्यवस्थापन गर्न आर्थिक प्रशासन शाखासँग समन्वय गर्ने,			
७	सवारी साधनहरुको वार्षिक नविकरण गर्ने, मर्मतसम्भार गर्ने, सवारी साधनसँग सम्बन्धित विवरणहरुको अभिलेख राख्ने,			
८	नगरपालिकाको नियमन क्षेत्रमा भएका सार्वजनिक संस्थाहरुको जगाको अभिलेख राख्ने,			
९	प्रमुख प्रशासकीय अधिकृतले लगाए अन्याएका अन्य कामकाज गर्ने।			

२. कर्तव्य

१	जिन्सी सामग्रीहरुको गुणस्तरीयता कायम गर्न अनुगमन गर्ने गराउने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।

३. आवश्यक योग्यता:

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको
विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:

मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा
अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगढ़गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

<p>बाणगढ़गा नगरपालिका कार्यविवरण फाराम</p> <ol style="list-style-type: none"> १. पदको नाम: अधिकृत (प्राविधिक सिभिल) २. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u> ३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u> 	<p>पद सङ्केत <u>सेवा: ईन्जिनियरिङ, समूह/उपसमूह: सिभिल, तह: अधिकृतस्तर छैटौं</u> <u>४. कर्मचारीको नाम र सङ्केत न: अनिल खनाल(५-३८-४९८९-००९७७)</u> <u>५. कार्यालय: बाणगढ़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u> <u>६. शाखा: पूर्वाधार विकास</u></p>
---	--

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण


क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	नगरसभाबाट स्वीकृत तथा संघ तथा प्रदेशबाट हस्तान्तरित योजनाहरुको लागत ईस्टिमेट गर्ने, खरिद प्रक्रिया अवलम्बन गरी गुणस्तरीय निर्माण कार्य गर्ने, अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
२	पूर्वाधार विकास र व्यवस्थापनको लागि आवश्यक पर्ने कानून निर्माण कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
३	स्वीकृत ठूला योजनाहरुको सर्वे डिजाइन तथा डि.पि.आर. तयार गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	नगरपालिकामा सञ्चालन गरिने विभिन्न योजनाको IEE र EIA सर्वे लगायतका कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	ठेकका प्रक्रियाद्वारा सम्पादन गरिने निर्माण कार्यको ठेकका व्यवस्थापन गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	ठेकका कार्यको परिमाण नापजाँच गर्ने,				
७	स्वीकृत वार्षिक कार्यक्रम अनुसार वार्षिक खरिद गुरुयोजना/ खरिद योजना तयारका लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
८	ठेकका व्यवस्थापनका लागि आवश्यक कागजातहरु तयार गर्ने र ठेकका व्यवस्थापनको अन्य प्रक्रियाहरुमा सहयोग गर्ने,				
९	प्राविधिक शाखाबाट त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा पेश गर्नुपर्ने प्रतिवेदनहरु तयार गर्नको लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
१०	शाखा प्रमुख र कार्यालय प्रमुखले लगाए अन्याएका कार्यहरु गर्ने।				

२. कर्तव्य

१	नगरको गुणस्तरीय पूर्वाधार विकास एवम् योजनाहरुको कार्यान्वयनमा आवश्यक कार्य गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:

नाम: सुरज घिमिरे 

कर्मचारीको दस्तखत:

मिति:


यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:


भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

बाणगड्गा नगरपालिका कार्यविवरण फाराम	पद सङ्केत नेपाली प्रदेश, नेपाल सेवा: नेपाल स्वास्थ्य, समूह/उपसमूह: हे.ई., तह: अधिकृतस्तर छैटौं ४. कर्मचारीको नाम र सङ्केत नं: भक्तिराम पाण्डे (१८६८४०) ५. कार्यालय: बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ६. शाखा: स्वास्थ्य शाखा
१. पदको नाम: <u>सि.अ.हे.व. अधिकृत</u>	
२. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u>	
३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u>	

३. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाइक	सूचकाइको आधार (स्रोत)
१	आधारभूत स्वास्थ्य तथा पारिवारिक सरसफाई सम्बन्धी नीति, नियम, मापदण्ड, कार्ययोजना तर्जुमा कार्यान्वयन तथा नियमन सम्बन्धी कामहरु गर्न सहयोग गर्ने,				
२	आधारभूत स्वास्थ्य सेवाको सञ्चालन तथा प्रवर्द्धन सम्बन्धी कार्यहरु गर्न सहयोग गर्ने,				
३	अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, शहरी स्वास्थ्य क्लिनिकहरुको अनुगमन, नियमन र प्रदान गरिएका सेवाहरुको अभिलेख व्यवस्थापन गर्ने र संस्थाहरुबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधिको पूर्व अध्ययन गरी आवश्यकता अनुसार व्यवस्थापन गर्ने,				
५	नगरभित्र सञ्चालित औषधी पसल, ल्याव, अस्पताल, क्लिनिक आदीको व्यवसाय दर्ता तथा नविकरण कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	संघ तथा प्रदेशबाट प्राप्त शार्त तर्फका कार्यक्रमहरुलाई कार्यान्वयन गर्न, महामारीहरुको नियन्त्रणका लागि आवश्यक कार्यक्रम गर्न सहयोग गर्ने,				
७	कोल्ड चेन व्यवस्थापन तथा सञ्चालनको व्यवस्था मिलाउन शाखा प्रमुखलाई सहयोग गर्ने,				
८	बालबालिकाहरुको खोप सेवा प्रदानको व्यवस्था मिलाउन सहयोग गर्ने,				
९	क्षयरोग मुक्त अभियान नेपाल कार्यक्रम अन्तर्गत क्षयरोग मुक्त बाणगड्गा अभियान सञ्चालन गर्न शाखा प्रमुखलाई सहयोग गर्ने,				
१०	DHIS-2, eLMIS, eTB, IMU Nepal जस्ता Software मार्फत स्वास्थ्य तथ्याङ्क प्रविष्ट गर्ने गराउने,				
११	कार्यालय प्रमुखले लगाए अन्याएका अन्य कार्य गर्ने,				

४. कर्तव्य

१	प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग सम्बन्ध गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:

नाम: ठगराज पौडेल

कर्मचारीको दस्तखत:

मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय


बाणगडगढ़ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुसंघ कार्यविवरण
शैक्षिकी प्रश्ना व जवाब

<p>बाणगड्गा नगरपालिका</p> <p><u>कार्यविवरण फाराम</u></p>	<p>पद सङ्केत</p> <p>सेवा: नेपाल स्वास्थ्य, समूह/उपसमूह: जनरल नर्सिङ तह: अधिकृतस्तर छैटौं</p> <p>१. पदको नाम: <u>अस्पताल नर्सिङ निरिक्षक</u></p> <p>२. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u></p> <p>३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u></p> <p>४. कर्मचारीको नाम र सङ्केत न: <u>दुर्गा पोखरेल(२०८१४६)</u></p> <p>५. कार्यालय: <u>बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u></p> <p>६. शाखा: <u>स्वास्थ्य शाखा</u></p>
--	--

५. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार (स्रोत)
१	मातृ तथा नव शिशु कार्यक्रमहरू सञ्चालन तथा अनुगमन गर्ने,				
२	आमा सुरक्षा कार्यक्रम गर्ने गराउने,				
३	महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्ने,				
४	DHIS-2, eLMIS, IMU Nepal जस्ता Software मार्फत स्वास्थ्य तथ्याङ्क प्रविष्ट गर्ने,				
५	सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधीको आपूर्तिका लागि स्टोर व्यवस्थापन कार्य गर्ने,				
६	अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, शहरी स्वास्थ्य क्लिनिकहरुको अनुगमन, नियमन र प्रदान गरिएका सेवाहरुको अभिलेख व्यवस्थापन गर्ने र संस्थाहरुबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउने,				
७	कार्यालय प्रमुख र शाखा प्रमुखले लगाए अन्याएका अन्य कार्य गर्ने,				

६. कर्तव्य

१	प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने ।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पर्ण एवम् ठीक साँचो हो ।

निकटतम अधिकतको दस्तखतः

नामः दग्गराज पौडेल

कर्मचारीको दस्तखतः मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

कार्यालय प्रमुखको दस्तखतः

नामः भक्तिराम मरासिनी

पदः प्रमुख प्रशासकीय अधिकृत

मिति:

मत्किराम मरासिनी

बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

बाणगड्गा नगरपालिका कार्यविवरण फाराम		पद सङ्केत
१. पदको नाम: <u>लेखा सहायक</u>		सेवा: नेपाल प्रशासन, समूह/उपसमूह: लेखा, तह: सहायकस्तर पाँचौं
२. तलव मासिक रु: <u>अर्थमन्त्रालयको परिपत्र बमोजिम</u>		४. कर्मचारीको नाम र सङ्केत न: <u>अनन्त पोख्रेल(२१७८१८)</u>
३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u>		५. कार्यालय: <u>बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u>
		६. शाखा: <u>आर्थिक प्रशासन शाखा</u>

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	नगरपालिकाको आमदानी तथा खर्चहरुको मासिक, चौमासिक तथा वार्षिक प्रतिवेदन तयार गरी शाखा प्रमुखसँग समन्वय गरी नगर कार्यपालिका र सम्बन्धित निकायमा पठाउने,				
२	लेखा परीक्षणमा औल्याइएका बेरुजुहरु अद्यावधिक गर्ने, फछ्यौट गर्ने, नियमित गर्नु पर्ने भए पेश गर्ने, असुल गर्नु पर्ने भए तत्काल कारवाही गर्न कारवाही अगाडी बढाउने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
३	नगरपालिकाको कार्यालय अन्तर्गत सम्पूर्ण कर्मचारीहरुको तलवी प्रतिवेदन तयार गरी स्वीकृत गराउने,				
४	पुराना पेशकी बाँकी रहेको असुलउपर तथा फछ्यौट गर्न गराउन आवश्यक कारबाही गरी सोको मासिक रिपोर्ट तयार गर्ने र शाखा प्रमुख समक्ष पेश गर्ने,				
५	बजेटको अन्तिम मस्यौदा तयार गर्न श्रोत अनुमान तथा बजेट सिमा निर्धारण र योजना तथा बजेट तर्जुमा समितिलाई आवश्यक सहयोग गर्ने,				
६	नगरपालिकाको आय र व्ययको आन्तरिक लेखापरीक्षण गराउनको लागि आन्तरिक लेखापरीक्षकलाई आवश्यक सहयोग गर्ने,				
७	नगर सभामा प्रस्तुत गरिने लेखा समितिको वार्षिक प्रतिवेदन तयार गर्न सहयोग गर्ने,				
८	धरौटी तथा राजस्व विनियोजनको स्रेस्ता राख्ने, लेखापरीक्षण गराउने, बेरुजु फछ्यौट गर्ने र सदर स्याहा सम्बन्धी कारवाही गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
९	बैंक ग्यारेण्टी सम्बन्धी अभिलेख राख्ने, पेशकी लगात राख्ने र समयमा फछ्यौट गर्ने कार्यलाई सुनिश्चित गर्न शाखा प्रमुखलाई सहयोग गर्ने,				
१०	कार्यालय प्रमुख र शाखा प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने।				

२. कर्तव्य

१	आर्थिक पारदर्शिता कायम गर्ने, बेरुजु फछ्यौट गर्ने निकासा र खर्चको व्यवस्थापन समयमै गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:

नाम: केशबराज गैरे

कर्मचारीको दस्तखत:

मिति: २०८१

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत



बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

बाणगड्गा नगरपालिका कार्यविवरण फाराम		पद सङ्केत
१. पदको नाम: पशु सेवा प्राविधिक	सेवा: नेपाल कृषि, समूह/उपसमूह: ला.पो.डे.डे,	
२. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u>	तह: सहायकस्तर पाँचौ	
३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u>	४. कर्मचारीको नाम र सङ्केत न: <u>डा. यमलाल पोख्रेल</u> <u>(१८२१६०)</u>	
	५. कार्यालय: <u>बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u>	
	६. शाखा: <u>पशु सेवा शाखा</u>	

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	पशु आहारा तथा पोषण, गाई/भैसीहरुको नश्त सुधार, घाँसेबाली विकास , पशु तथा पशुजन्य पदार्थहरुको उत्पादन तथा उत्पादकत्वहरुको तथ्याँक अध्यावधिक गर्न शाखा प्रमुखलाई सहयोग गर्ने,				
२	पशु पन्छी उपचार, परजीवि नियन्त्रण, भ्याक्सीनेसन, पशु बन्ध्याकरण जस्ता कार्यहरु गर्ने तथा पशुपन्छीहरुमा रोगको महामारी फैलाएको बेलामा रोगको नियन्त्रणको लागि सक्रिय भई कार्य गर्ने,				
३	पशु पन्छी तथा मत्स्य विकास फर्महरुको दर्ता/ अभिलेखीकरण तथा पशु सेवा प्रचार प्रसार तथा तालिम सम्बन्धी कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	पशु पन्छी बिमा पशु तथा पशुजन्य पदार्थहरुको बजार व्यवस्थापन सम्बन्धी कार्यहरु गर्न शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	पशु पन्छी तथा मत्स्य विकास सम्बन्धी अन्य आवश्यक कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने ,				
६	शाखा प्रमुख र कार्यालय प्रमुखले लगाए अहाएका अन्य कार्यहरु गर्ने,				


२. कर्तव्य

१	गुणस्तरयुक्त पशुजन्य पदार्थको उत्पादनको लागि अनुगमन नियमन गर्ने, पशुपालनलाई प्रोत्साहन गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।


मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

निकटतम अधिकृतको दस्तखत:
नाम: राज कुमार तिवारी




कर्मचारीको दस्तखत:
मिति:



कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी



पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको विवरण

बाणगड्गा नगरपालिका कार्यविवरण फाराम	बाणगड्गा नगरपालिका कर्मचारीहरूको विवरण लुमिनो प्रेस, बालबालिका
१. पदको नाम: <u>म.वि.नि.</u>	पद सङ्केत
२. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u>	सेवा: <u>विविध, समूह/उपसमूह: सामान्य प्रशासन, तह: सहायकस्तर पाँचौ</u>
३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u>	४. कर्मचारीको नाम र सङ्केत न: <u>शुसिला पन्थ (२१३४८५)</u>
	५. कार्यालय: <u>बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u>
	६. शाखा: <u>महिला बालबालिका तथा सामाजिक विकास</u>

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्को आधार (स्रोत)
१	महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूका क्षेत्रमा आवश्यक नीति निर्माण कार्यमा सहयोग समन्वय गर्ने,				
२	अपाङ्गता परिचयपत्र वितरणमा सदस्य सचिवको जिम्मेवारी बहन गर्ने,				
३	ज्येष्ठ नागरिक परिचयपत्र प्रमाणिकरण गरी वितरण गर्ने,				
४	वडा तथा नगरका लक्षित वर्गका कार्यक्रमहरूको सम्झौता तथा भुक्तार्नीको लागि समन्वय तथा सहकार्य गर्ने,				
५	स्थानीय बालकल्याण अधिकारीको जिम्मेवारी लिई बालबालिकाको क्षेत्रमा आई परेका कार्य सम्पादन गर्ने,				
६	लै.स.सा.स. समन्वयकर्ताको भूमिका निर्वाह गरी नगरलाई लै.स.सा.स. मेरी नगर निर्माणमा समन्वय तथा सहकार्य गर्ने,				
७	बाल उद्धार कोष सञ्चालन समिति, लैंगिक हिंसा निवारण कोष सञ्चालन समिति, महिला बालबालिका समितिको सदस्य सचिव भई जिम्मेवारी पुरा गर्ने,				
८	सामाजिक विकासका क्षेत्रमा योजना तयार र कार्यान्वयन गर्न सहयोग गर्ने,				
९	कार्यालय प्रमुख र तथा माथिल्लो तहका कर्मचारीबाट निर्देशित अन्य कार्य गर्ने।				

२. कर्तव्य

१	गोपनीयता कायम गर्ने, जनप्रतिनिधि तथा विभिन्न शाखाहरूसँग समन्वय गरी सामाजिक विकासका क्षेत्रमा कार्य गर्न समन्वय गर्ने,
२	शाखाबाट हुने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाई गुनासो रहित गर्ने,

३. आवश्यक योग्यता:

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:

मैला
२०८९/०५/०४

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

मैला
भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत



बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

बाणगड्गा नगरपालिका कार्यविवरण फाराम		पद सङ्केत सेवा: नेपाल कृषि, समूह/उपसमूह: भेटेरिनी, तह: सहायक स्तर पाँचौ
१. पदको नाम: नायब पशु स्वास्थ्य प्राविधिक २. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम ३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम	४. कर्मचारीको नाम र सङ्केत न: सिता क्षेत्री (१६३०४०) ५. कार्यालय: बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ६. शाखा: पशु सेवा शाखा	

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	पशु पन्छी उपचार, परजीवि नियन्त्रण, भ्याक्सीनेसन, पशु बन्ध्याकरण जस्ता कार्यहरु गर्ने,				
२	पशु पन्छीहरुमा रोग निदानको लागि आवश्यक पर्ने विभिन्न नमूना सङ्कलन सार्विलेन्स गर्ने,				
३	पशु पन्छीहरुमा रोगको महामारी फैलिएको बेलामा रोगको नियन्त्रणको लागि सक्रियई कार्य गर्ने तथा सम्बन्धित निकायमा नमूना सम्प्रेषण गरी रोगको निदान गराउने,				
४	पशु स्वास्थ्य तथा परजीवि नियन्त्रण शिविर जस्ता कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	पशु पन्छी तथा मत्स्य विकास सम्बन्धी अन्य आवश्यक कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	शाखा प्रमुख र कार्यालय प्रमुखले लगाए अहाएका अन्य कार्यहरु गर्ने,				


२. कर्तव्य

१	गुणस्तरयुक्त पशुजन्य पदार्थको उत्पादनको लागि अनुगमन नियमन गर्ने, पशुपालनलाई प्रोत्साहन गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

निकटम अधिकृतको दस्तखत:

नाम: राज कुमार तिवारी



कर्मचारीको दस्तखत:


मिति:



यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी



पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

<p style="text-align: center;">बाणगड्गा नगरपालिका कार्यविवरण फाराम</p>	<p style="text-align: right;">पद सङ्केत सेवा: <u>प्रशासन, समूह/उपसमूह: सामान्य प्रशासन,</u> तह: <u>सहायकस्तर पाँचौं</u></p>
१. पदको नाम: <u>सहायक</u>	४. कर्मचारीको नाम र सङ्केत नं: <u>दिपक पाण्डे(२२६९८६)</u>
२. तलब मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u>	५. कार्यालय: <u>बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u>
३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u>	६. शाखा: <u>राजस्व शाखा</u>

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण


क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	सामाजिक सुरक्षा नविकरण कार्यको लागि सम्बन्धित वडाहरुसँग समन्वय गर्ने, समयमै नविकरण हुने व्यवस्था मिलाउने,				
२	त्रैमासिक नियमितरूपमा सामाजिक सुरक्षा भत्ता निकासा हुने व्यवस्थाका लागि सम्झौता गरिएका बैंकहरुसँग समन्वय गर्ने,				
३	सम्बन्धित व्यक्तिको मृत्यु भएमा सो अवधिसम्मको रकम हकवालालाई उपलब्ध गराउन पहल गर्ने र बांकी रहको रकम नगरपालिकाको खातामा फिर्ता गर्न बैंकसँग समन्वय गर्ने,				
४	सामाजिक सुरक्षा पाउने लाभग्राही अनुसार विनियोजित बजेटको तालमेल विश्लेषण गर्ने र नपुग हुने भएमा समयमै माग गर्न आर्थिक प्रशासन शाखासँग समन्वय गर्ने,				
५	सामाजिक सुरक्षाको विषयमा समय समयमा नगर प्रमुख, नगर उपप्रमुख र कार्यालय प्रमुखलाई जानकारी गराउने,				
६	नगर प्रमुखको सचिवालयको समेत कामकाज गर्ने,				
७	कार्यालय प्रमुख, शाखा प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने।				

२. कर्तव्य

१	लाभग्राहीहरुले समयमै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यवस्था मिलाउने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सम्पूर्ण शाखाहरुका बिच समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:
मिति:



यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी
पद: प्रमुख प्रशासकीय अधिकृत
मिति:



भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगढ़ुंगा नगरपालिका
नगर कार्यपालिका कार्यालय
कर्मचारीहरूका कार्यविवरण

बाणगड़ुंगा नगरपालिका
कार्यविवरण फाराम

तुम्हारी पुरिस्तो बाणगड़ुंगा, बाणगड़ुंगा

पद सङ्केत

सेवा: विविध समूह/उपसमूह:

श्रेणी: (रा.प.अन्. प्रथम) तह: सहायकस्तर पाँचौं

१. पदको नाम: कम्प्यूटर अपरेटर
२. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम

४. कर्मचारीको नाम र सङ्केत न: दीपक थापा (२२७९६८)
५. कार्यालय: बाणगड़ुंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: प्रशासन

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण


क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	विभिन्न निकायबाट प्राप्त भएका पत्र तथा परिपत्रहरु माथिल्लो कर्मचारी समक्ष पेश गर्ने, कर्मचारीहरूको बिदा रुजु गर्ने, विदा प्रमाणित गराउन पेश गर्ने,				
२	कर्मचारीहरूको दरबन्दी, पदपूर्ति तथा करारमा कार्यरत कर्मचारीहरूको अभिलेख राख्ने,				
३	सूचनाको हक बमोजिम सार्वजनिक निकायले सार्वजनिक गर्नुपर्ने सूचनाहरु प्रकाशन गर्न सबै शाखाहरूसँग समन्वय गरी तयार गरी पेश गर्ने,				
४	कार्यसम्पादन विवरण सङ्कलन गर्ने, सम्पत्ति विवरण सङ्कलन गर्ने र प्राप्त भएपछि व्यवस्थापन गर्ने पेश गर्ने,				
५	विभिन्न शाखा, बडा, स्वास्थ्य संस्थाहरूलाई जानकारी गराउनुपर्ने विषय निर्णय वा आदेश बमोजिम समन्वय गरी जानकारी गराउने,				
६	नगरसभा, कार्यपालिका तथा अन्य विभिन्न बैठकहरूबाट भएका निर्णयहरु अभिलेख गरी राख्न सहयोग पुराउने,				
७	कर्मचारीहरूको बिदा रुजु गरी स्वीकृतिको लागि पेश गर्ने, विदा अभिलेख राख्ने, भ्रमण आदेशको अभिलेख राख्ने,				
८	नगर कार्यपालिका र नगरसभाबाट स्वीकृत भएका कानूनहरु राजपत्रमा प्रकाशित गरी अभिलेख राख्न सहयोग गर्ने,				
९	समय समयमा तोकिए वा आदेश भए बमोजिमको अन्य कार्य गर्ने।				


२. कर्तव्य

१	प्राप्त पत्र तथा परिपत्रहरूको जानकारी गराउने, अभिलेख व्यवस्थापन गर्ने,
२	गोपनीयता कायम गर्ने, आवश्यक कार्यमा सम्पूर्ण शाखाहरूका विच समन्वय गर्ने।

३. आवश्यक योग्यता:

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:
नाम: केशबराज भट्टराई 

कर्मचारीको दस्तखत:
मिति: 
2079/04/08

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:
नाम: भक्तिराम मरासिनी 
पद: प्रमुख प्रशासकीय अधिकृत
मिति: २०७९/०४/०८
भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगड़गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीको दस्तखत कार्यविवरण

बाणगड़गा नगरपालिका
कार्यविवरण फाराम

१. पदको नाम: ना. प्रा. स. कृषि
२. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम

पद सङ्केत

सेवा: नेपाल कृषि, समूह/उपसमूह: एग्रि.इको एण्ड मार्केटिङ,
तह: सहायकस्तर पाँचौ

४. कर्मचारीको नाम र सङ्केत न: पदमलाल घिमिरे
(१९७७६३)

५. कार्यालय: बाणगड़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

६. शाखा: कृषि विकास शाखा

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	आइ पि एम कृषक पाठशाला सञ्चालन गर्ने,				
२	७५ प्रतिशत अनुदानमा व्यवसायिक च्याउ खेती गर्नका लागि च्याउको वितरणमा सहयोगमा सहजीकरण गर्ने,				
३	खाद्यान बाली आत्म निर्भरका लागि अनुदानमा खाद्यान बालीको बीउ वितरण मा सहजीकरण गर्ने,				
४	आर्थिक आय आर्जन तथा पोषण सुरक्षका लागि ५० प्रतिशत अनुदानमा मौरी गोला घार वितरण गर्ने,				
५	स्थानिय रूपमा रहेका परम्परागत रैथाने बाली संरक्षणका कृषक समुह सहकारी कृषि फर्ममा समन्वय गर्ने,				
६	बगैचा व्यवस्थापन तथा वातावरण संरक्षणका लागि ५० प्रतिशत अनुदानमा वर्षे फलफुल वितरण गर्ने,				
७	कार्यालय प्रमुखले तथा शाखा प्रमुखले लगाए अन्याएका कामहरु समयमा सम्पादन गर्ने साथै शाखामा रहेका कार्यहरुको रेकर्ड राख्ने ।				

२. कर्तव्य


१	अर्गानिक खेतीलाई प्राथमिकता दिने कार्यक्रमहरु सञ्चालन गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने ।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

निकटतम अधिकृतको दस्तखत:

नाम: लेष बहादुर के.सी.

कर्मचारीको दस्तखत:



मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी



पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगढ़गा नगरपालिका
नगर कार्यपालिका कार्यालय
कर्मचारीहरुलाई कार्यविवरण

बाणगढ़गा नगरपालिका <u>कार्यविवरण फाराम</u>	<u>बाणगढ़गा नगरपालिका</u> <u>कर्मचारीहरुलाई कार्यविवरण</u>
१. पदको नाम: सहायक २. तलब मासिक रु: अर्ध मन्त्रालयको परिपत्र बमोजिम ३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम	पद सङ्केत सेवा: प्रशासन, समूह/उपसमूह: सामान्य प्रशासन, तह: सहायकस्तर पाँचौं ४. कर्मचारीको नाम र सङ्केत न: कुमारी बिन्दु शर्मा (२३६२९४) ५. कार्यालय: बाणगढ़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ६. शाखा: प्रशासन

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकांक	सूचकांकको आधार (स्रोत)
१	विभिन्न निकायबाट प्राप्त भएका पत्र तथा परिपत्रहरु माथिल्लो कर्मचारी समक्ष पेश गर्ने, कर्मचारीहरुको बिदा रुजु गर्ने, विदा प्रमाणित गराउन पेश गर्ने,				
२	कर्मचारीहरुको दरबन्दी, पदपूर्ति तथा करारमा कार्यरत कर्मचारीहरुको अभिलेख राख्ने, लोकसेवा आयोगबाट सिफारिस भई आएका कर्मचारीहरुको नियुक्तिको लागि पेश गर्ने,				
३	कार्यसम्पादन विवरण सङ्कलन गर्ने, सम्पत्ति विवरण सङ्कलन गर्ने र प्राप्त भएपछि व्यवस्थापन गर्ने पेश गर्ने,				
४	विभिन्न शाखा, वडा, स्वास्थ्य संस्थाहरुलाई जानकारी गराउनुपर्ने विषय निर्णय वा आदेश बमोजिम समन्वय गरी जानकारी गराउने,				
५	नगरसभा, कार्यपालिका तथा अन्य विभिन्न बैठकहरुबाट भएका निर्णयहरु अभिलेख गरी राख्न सहयोग पुराउने,				
६	शाखाहरुबाट प्राप्त सूचनाको हक बमोजिम सार्वजनिक गर्नुपर्ने विवरणहरु एकीकृत गरी फर्मेट अनुसार तयार गर्ने				
७	कर्मचारीहरुको विदा रुजु गरी स्वीकृतिको लागि पेश गर्ने, विदा अभिलेख राख्ने, भ्रमण आदेशको अभिलेख राख्ने,				
८	नगर कार्यपालिका र नगरसभाबाट स्वीकृत भएका कानूनहरु राजपत्रमा प्रकाशित गरी अभिलेख राख्न सहयोग गर्ने,				
९	समय समयमा तोकिए वा आदेश भए बमोजिमको अन्य कार्य गर्ने।				

२. कर्तव्य

१	प्राप्त पत्र तथा परिपत्रहरुको जानकारी गराउने, अभिलेख व्यवस्थापन गर्ने,
२	गोपनीयता कायम गर्ने, आवश्यक कार्यमा सम्पूर्ण शाखाहरुका विच समन्वय गर्ने।

३. आवश्यक योग्यता:

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:
नाम: केशबराज भट्टराई

कर्मचारीको दस्तखत:
मिति: २०८१/०८/०८

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:
नाम: भक्तिराम मारासिनी
पद: प्रमुख प्रशासनकीय अधिकृत
मिति:

भक्तिराम मारासिनी
प्रमुख प्रशासनकीय अधिकृत

बाणगढ्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको कार्यविवरण
शिक्षा प्रदेश, बैतडी

<p style="text-align: center;">बाणगढ्गा नगरपालिका</p> <p style="text-align: center;">कार्यविवरण फाराम</p> <p>१. पदको नाम: <u>प्राविधिक सहायक</u></p> <p>२. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u></p> <p>३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u></p>	<p style="text-align: center;">पद सङ्केत</p> <p>सेवा: <u>शिक्षा, समूह/उपसमूह: शिक्षा प्रशासन,</u> तह: सहायकस्तर पाँचौं</p> <p>४. कर्मचारीको नाम र सङ्केत न: <u>ईश्वरी अधिकारी(२४०१६७)</u></p> <p>५. कार्यालय: <u>बाणगढ्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u></p> <p>६. शाखा: <u>शिक्षा शाखा</u></p>
--	--


१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन	सूचकाङ्कको आधार (स्रोत)
१	IEMIS- एकिकृत शिक्षा व्यवस्थापन सूचना प्रणाली अद्यावधिक भए नभएको यकिन गरी नभएमा विद्यालयहरूमा समन्वय गरी अद्यावधिक गर्ने,				
२	नगरका सबै विद्यालयहरूको व्यवस्थापन समितिको अभिलेख तयार गरी सोको विवरण शाखा प्रमुख समक्ष पेश गर्ने,				
३	शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन फारम समयमै भराउने तथा शिक्षक कर्मचारीहरूको सम्पति विवरण भरी भराई समयमै सम्बन्धित निकायमा पठाउन शाखा प्रमुखलाई सहायोग गर्ने र सोको अभिलेख राख्ने,				
४	सबै विद्यालयहरूको SEE र BLE नतिजाको अभिलेख गरी राख्ने, विद्यालयहरूलाई तुलनात्मक सुझाव दिने, नतिजामा सुधारात्मक देखिएमा पुरस्कृत गर्न शाखा प्रमुख समक्ष पेश गर्ने,				
५	शिक्षकहरूको व्यक्तिगत विवरण अभिलेख सुरक्षित रूपमा राख्ने र सरुवा, बढुवा, पुरस्कार आदि अद्यावधिक गर्न शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	छात्रवृत्तिको लागि पेश भएका निवेदनहरूको अभिलेख राखिए सम्बन्धित निकायमा सिफारिस गर्न शाखा प्रमुख समक्ष पेश गर्ने,				
७	नगरको शैक्षिक गुणस्तर कायम हुने गरी व्यवस्थापन गर्ने, विद्यालयलाई प्रविधिमैत्री, अपाङ्गमैत्री, बालमैत्री, वातावरणमैत्री बनाउने विषयमा आवश्यक पहल गर्न शाखा प्रमुखलाई सहयोग गर्ने,				
८	शिक्षाको गुणस्तर कायम गर्न अनुगमन तथा नियमन गर्ने, परीक्षा सञ्चालन कार्यमा आवश्यक व्यवस्थापन गर्न सहयोग गर्ने,				
९	कार्यालय प्रमुख र शाखा प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने।				

२. कर्तव्य

१	शिक्षाको गुणस्तर कायम राख्ने र असल तथा गुणवान र क्षमतावान जनशक्ति उत्पादन गर्न आवश्यक कार्य गर्ने सहयोग गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत: 
नाम: खिम बहादुर जि.सी.

कर्मचारीको दस्तखत: 
मिति:


यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:


भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगढ़गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण
प्राप्तिकी प्रदेश,

बाणगढ़गा नगरपालिका कार्यविवरण फाराम	
१. पदको नाम: सब-इंजिनियर २. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम ३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम	

पद सङ्केत
सेवा: इन्जिनियरिङ, समूह/उपसमूह: सिभिल, तह: सहायकस्तर पाँचौ
४. कर्मचारीको नाम र सङ्केत न: सविता थापा(२३१२७७)
५. कार्यालय: बाणगढ़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: भवन तथा शहरी विकास शाखा

३. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	मापदण्ड बमोजिम भवन संरचनाहरु निर्माण हुन आवश्यक व्यवस्था मिलाउने, स्वीकृत मापदण्ड बमोजिम घरनक्सा पास तथा अभिलेखिकरण गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
२	भवन तथा संरचनाहरुको अभिलेख राख्ने र घरनम्बरीडको माध्यमबट सेवा सञ्चालन हुने व्यवस्था मिलाउने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
३	पुरानो तथा नयाँ घरको फिल्ड अनुगमन गर्ने,				
४	मापदण्ड अनुसारका भवन संरचनाहरुको अभिलेखिकरणका साथै नक्शा पास गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	पुरानो तथा नयाँ घरनक्सा नामसारी, आंशिक निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	आवश्यक कागजात चेकजाँच गर्नुका साथै भवन संरचना निर्माण सम्बन्धी परामर्श दिने,				
७	दर्ता, फिल्ड अनुगमन भएका फाईलहरु साथै सम्पन्न तथा अभिलेखिकरण भएका संरचनाहरुको विवरणलाई Softcopy मा प्रविष्ट गर्ने,				
८	कार्यालय प्रमुख र शाखा प्रमुखले लगाए अन्याएका काम गर्ने।				

४. कर्तव्य

१	भूकम्प प्रतिरोधी क्षमताका भवन तथा संरचनाहरु निर्माण गर्ने आवश्यक नियमन गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:

नाम: सुनिल श्रेष्ठ

कर्मचारीको दस्तखत:
मिति:

2021-05-04

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी

प्रमुख प्रशासकीय अधिकृत

बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

बाणगड्गा नगरपालिका
कार्यविवरण फाराम

१. पदको नाम: सहायक
२. तलब मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम

पद सङ्केत

सेवा: प्रशासन, समूह/उपसमूह: सामान्य प्रशासन,
तह: सहायकस्तर पाँचौ

४. कर्मचारीको नाम र सङ्केत न: दिपा जि.सी.(५-३८-४१८९-००९७४)
५. कार्यालय: बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: योजना शाखा

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्कको आधार (स्रोत)
१	योजना तर्जुमाको क्रममा विभिन्न समिति तथा वडाहरुबाट आएका योजना तथा कार्यक्रमहरुको लिष्ट तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने,			
२	तर्जुमा भएका योजनाहरूलाई सफ्टवेयरमा प्रविष्ट गर्ने, समयमै समझौता गर्न वडाहरुसँग समन्वय गर्ने,			
३	उपभोक्ता समितिलाई दिईने अभिमुखीकरणको लागि शाखा प्रमुखसँग समन्वय गरी तयारी तथा व्यवस्थापन गर्ने,			
४	मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा योजना कार्यान्वयनको अवस्था सम्बन्धी प्रगति प्रतिवेदन तयार गर्ने,			
५	भुक्तानीको लागि पेश हुन आएका फाईलहरु जाँचबुझ गर्ने र सफ्टवेयरबाट तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने,			
६	नगरसभा, कार्यपालिकाबाट भएका योजना सम्बन्धी सबै निर्णयहरूलाई अभिलेख गरी राख्ने,			
७	विपद् व्यवस्थापन समितिमा निर्णयको लागि आएका निवेदनहरुको पञ्जिका तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने,			
८	शाखा प्रमुख तथा कार्यालय प्रमुखले लगाए अन्याएका कामकाज गर्ने।			

२. कर्तव्य

१	योजनाहरुको गुणस्तरीयता कायम गर्न अनुगमन गर्ने, विपद् व्यवस्थापनमा समन्वय गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।

३. आवश्यक योग्यता:

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:
नाम: शान्तराज आचार्य

कर्मचारीको दस्तखत:
मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:
नाम: भक्तिराम मरासिनी
पद: प्रमुख प्रशासकीय अधिकृत
मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको कार्यविवरण

बाणगड्गा नगरपालिका	
<u>कार्यविवरण फाराम</u>	
१. पदको नाम:	सहायक पाँचौ (प्रा.सिभिल)
२. तलव मासिक रु:	अर्थ मन्त्रालयको परिपत्र बमोजिम
३. काम गर्ने समय:	नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम

पद सङ्केत
सेवा: इंजिनियरिङ, समूह/उपसमूह: सिभिल, तह: सहायकस्तर पाँचौ
४. कर्मचारीको नाम र सङ्केत न: इन्द्रमणी गैरे (५-३८-४१८१-०३५७३)
५. कार्यालय: बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: पूर्वाधार विकास


१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधि कार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	नगरसभाबाट स्वीकृत तथा संघ तथा प्रदेशबाट हस्तान्तरित योजनाहरूको लागत ईस्टिमेट गर्ने, खरिद प्रक्रिया अवलम्बन गरी गुणस्तरीय निर्माण कार्य गर्ने, अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
२	पूर्वाधार विकास र व्यवस्थापनको लागि आवश्यक पर्ने कानून निर्माण कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
३	स्वीकृत ठूला योजनाहरूको सर्वे डिजाइन तथा डि.पि.आर. तयार गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	नगरपालिकामा सञ्चालन गरिने विभिन्न योजनाको IEE र EIA सर्वे लगायतका कार्यहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	ठेक्का प्रक्रियाद्वारा सम्पादन गरिने निर्माण कार्यको ठेक्का व्यवस्थापन गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	ठेक्का कार्यको परिमाण नापजाँच गर्ने,				
७	स्वीकृत वार्षिक कार्यक्रम अनुसार वार्षिक खरिद गुरुयोजना/ खरिद योजना तयारका लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
८	ठेक्का व्यवस्थापनका लागि आवश्यक कागजातहरू तयार गर्ने र ठेक्का व्यवस्थापनको अन्य प्रक्रियाहरूमा सहयोग गर्ने,				
९	प्राविधिक शाखाबाट त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा पेश गर्नुपर्ने प्रतिवेदनहरू तयार गर्नको लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
१०	शाखा प्रमुख र कार्यालय प्रमुखले लगाए अन्याएका कार्यहरू गर्ने।				

२. कर्तव्य

१	नगरको गुणस्तरीय पूर्वाधार विकास एवम् योजनाहरूको कार्यान्वयनमा आवश्यक कार्य गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत: 

नाम: सुरज घिमि

कर्मचारीको दस्तखत:

मिति:

२०८०/८/१८


यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:


भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगढ्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरैको कार्यविवरण
प्रदेश, नेपाल

बाणगढ्गा नगरपालिका	
कार्यविवरण फाराम	
१. पदको नाम: सहायक पाँचौ (प्रा.सिभिल)	
२. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम	
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम	




पद सङ्केत
सेवा: इन्जिनियरिङ, समूह/उपसमूह: सिभिल, तह: सहायकस्तर पाँचौ
४. कर्मचारीको नाम र सङ्केत नं: कृष्ण प्रसाद पोख्रेल(५-३८-४१८१-०३५६८)
५. कार्यालय: बाणगढ्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: पूर्वाधार विकास


१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण


क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	नगरसभाबाट स्वीकृत तथा संघ तथा प्रदेशबाट हस्तान्तरित योजनाहरूको लागत ईस्टिमेट गर्ने, खरिद प्रक्रिया अवलम्बन गरी गुणस्तरीय निर्माण कार्य गर्ने, अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
२	पूर्वाधार विकास र व्यवस्थापनको लागि आवश्यक पर्ने कानून निर्माण कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
३	स्वीकृत ठूला योजनाहरूको सर्वे डिजाइन तथा डि.पि.आर. तयार गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	नगरपालिकामा सञ्चालन गरिने विभिन्न योजनाको IEE र EIA सर्वे लगायतका कार्यहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	ठेक्का प्रक्रियाद्वारा सम्पादन गरिने निर्माण कार्यको ठेक्का व्यवस्थापन गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	ठेक्का कार्यको परिमाण नापजाँच गर्ने,				
७	स्वीकृत वार्षिक कार्यक्रम अनुसार वार्षिक खरिद गुरुयोजना/ खरिद योजना तयारका लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
८	ठेक्का व्यवस्थापनका लागि आवश्यक कागजातहरु तयार गर्ने र ठेक्का व्यवस्थापनको अन्य प्रक्रियाहरूमा सहयोग गर्ने,				
९	प्राविधिक शाखाबाट त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा पेश गर्नुपर्ने प्रतिवेदनहरु तयार गर्नको लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
१०	शाखा प्रमुख र कार्यालय प्रमुखले लगाए अन्याएका कार्यहरु गर्ने।				

२. कर्तव्य

१	नगरको गुणस्तरीय पूर्वाधार विकास एवम् योजनाहरूको कार्यान्वयनमा आवश्यक कार्य गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।
निकटतम अधिकृतको दस्तखत:
नाम: सुरज घिमिे 
कर्मचारीको दस्तखत: 
मिति: 

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।
कार्यालय प्रमुखको दस्तखत:
नाम: भक्तिराम मरासिनी 
पद: प्रमुख प्रशासकीय अधिकृत
मिति:


भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगढ़ुंगा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको कार्यविवरण
देखभाली प्रदेश, नेपाल

बाणगढ़ुंगा नगरपालिका	
<u>कार्यविवरण फाराम</u>	
१.	पदको नाम: सहायक पाँचौ (प्रा. सर्वे)
२.	तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम
३.	काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम

पद सङ्केत
सेवा: इन्जिनियरिङ, समूह/उपसमूह: सर्वे, तह: सहायकस्तर पाँचौ
४. कर्मचारीको नाम र सङ्केत नं: गोविन्द कार्की (५-३८-४८१-०२४८७)
५. कार्यालय: बाणगढ़ुंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: भवन तथा शहरी विकास शाखा

५. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (घोत)
१	योजना छनौटमा परेका पूर्वाधार सम्बन्धी कार्यको विवादित जग्गा सम्बन्धी कार्यमा जग्गा छुट्ट्याउने कार्य गर्ने,				
२	न्यायिक समितिमा परेका जग्गा सम्बन्धी निवेदनमा नापजाँच गर्ने,				
३	कित्ताकाटको लागि सर्जमिन गर्ने,				
४	नयाँ घर निर्माणको लागि सर्जमिन गर्ने,				
५	नयाँ तथा पुरानो भवनको चेकजाँच गर्ने साथै प्रमाणपत्र प्रदान गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	नयाँ घर तथा पुरानो घर दर्ता गर्ने,				
७	पुरानो भवनको घर नक्सा सम्बन्धी विवरण अभिलेखिकरण गरी कम्प्युटरमा रेकर्ड राख्ने कार्य गर्ने,				
८	कार्यालय प्रमुख र शाखा प्रमुखले लगाए अन्याएका काम गर्ने।				


६. कर्तव्य

१ गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:

नाम: सुनिल श्रेष्ठ



कर्मचारीको दस्तखत:

मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी



पद: प्रमुख प्रशासकीय अधिकृत

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

मिति:


बाणगड़गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीको कार्यविवरण
बाणगड़गा, कर्नाटक, भैराब

बाणगड़गा नगरपालिका <u>कार्यविवरण फाराम</u> <ul style="list-style-type: none"> १. पदको नाम: स.म.वि.नि. २. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम ३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम 	<u>लिंगबन्दी प्रदेश</u> <u>सेवा: विविध, समूह/उपसमूह: सामान्य प्रशासन, तह: सहायकस्तर चौथो</u> <u>४. कर्मचारीको नाम र सङ्केत नं: भगवती आचार्य शर्मा (२०५०४९)</u> <u>५. कार्यालय: बाणगड़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u> <u>६. शाखा: महिला बालबालिका तथा सामाजिक विकास</u>
--	---

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाइको आधार (स्रोत)
१	अपाङ्गता परिचयपत्र वितरणका लागि निवेदन सङ्कलन तथा परिचयपत्र वितरणमा सहयोग गर्ने,			
२	नगर तथा वडाका लक्षित वर्गका कार्यक्रमहरु सञ्चालनका लागि प्राप्त प्रस्तावनाका फायलहरु सुरक्षित तथा चुस्तदुरुस्त राख्ने,			
३	शाखागत प्रगति विवरण तयार गर्न सहयोग गर्ने,			
४	शाखाबाट सम्पादन हुने कार्यक्रमहरुको अभिलेखिकरण गर्ने,			
५	ज्येष्ठ नागरिक परिचयपत्र वितरणका लागि निवेदन सङ्कलन गरी वितरण कार्यमा सहयोग गर्ने,			
६	वितरण गरिएका अपाङ्ग परिचयपत्र र ज्येष्ठ नागरिक परिचयपत्रको अभिलेख राख्ने,			
७	लै.स.सा.स. मैत्री तथा बालमैत्री नगर निर्माणका लागि शाखा प्रमुखलाई सहयोग गर्ने,			
८	कार्यालय प्रमुख र शाखा प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने।			

२. कर्तव्य

१	गोपनीयता कायम गर्ने, जनप्रतिनिधि तथा विभिन्न शाखाहरूसँग समन्वय गरी सामाजिक विकासका क्षेत्रमा कार्य गर्ने समन्वय गर्ने,
२	शाखाबाट हुने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाई गुनासो रहित गर्ने,

३. आवश्यक योग्यता:

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत:
मिति:

२०२१/०२/०४

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी
पद: प्रमुख प्रशासकीय अधिकृत
मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगड्गा नगरपालिका
नगर कार्यपालिका कार्यालय
कर्मचारीहरूको कार्यविवरण
बाणगड्गा नगरपालिका कार्यालय
सहायता प्रदेश

<p>बाणगड्गा नगरपालिका</p> <p><u>कार्यविवरण फाराम</u></p> <ol style="list-style-type: none"> १. पदको नाम: <u>सहायक</u> २. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u> ३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u> 	<p>पद सङ्केत</p> <p>सेवा: <u>प्रशासन, समूह/उपसमूह: सामान्य प्रशासन,</u> तह: <u>सहायकस्तर पाँचौं</u></p> <ol style="list-style-type: none"> ४. कर्मचारीको नाम र सङ्केत न: <u>हरिना गाहा (२१६६४२)</u> ५. कार्यालय: <u>बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u> ६. शाखा: <u>राजश्व शाखा</u>
---	---

३. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र.सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाइक	सूचकाइकको आधार (स्रोत)
१	फर्म तथा व्यवसाय दर्ता नविकरणका फाईलहरु अभिलेख राख्ने,				
२	राजस्वका सबै शीर्षकहरुको कर सङ्कलन गर्ने र गरिएका विवरणहरु अभिलेख राख्ने,				
३	कर सप्ताह, घुम्ति शिविरहरु सञ्चालन गर्ने, बजार अनुगमनका कार्यक्रमहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	भैपरी आउने, छुट्टन सक्ने राजस्वका शीर्षकहरु आर्थिक ऐनमा समावेश गर्न शाखा प्रमुखलाई जानकारी गराउने,				
५	राजस्व परामर्श समितिका निर्णयहरु अभिलेख राख्ने, राजस्वसँग सम्बन्धित प्रतिवेदन, राजश्वको ठेक्का सम्बन्धी ठेलीहरु, फर्म दर्ता/नविकरण, व्यवसाय दर्ता/नविकरण र राजश्वको अभिलेख राख्ने,				
६	राजस्व सङ्कलनको विषयमा वडाहरुसँग समन्वय गर्ने, राजस्वको विषयमा प्राप्त हुने गुनासोहरुलाई व्यवस्थित गर्ने,				
७	कार्यालय प्रमुख र शाखा प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने।				

४. कर्तव्य

१	राजस्व आम्दानीलाई बढाउन आवश्यक नीति तथा कार्यक्रम तर्जुमामा सहयोग गर्ने र राजस्व सुधार योजना तयार गर्न र कार्यान्वयन गर्न शाखा प्रमुखलाई सहयोग गर्ने,
२	गोपनीयता कायम गर्ने, प्राप्त राजस्वको आम्दानी बाँधन आर्थिक प्रशासन शाखासँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कर्मचारीको दस्तखत: १२०८८

मिति: २०८१।५।१५


यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:


भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगढ़गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण
लुमिंस्ची प्रेस

<p style="text-align: center;">बाणगढ़गा नगरपालिका कार्यविवरण फाराम</p> <p>१. पदको नाम: <u>सह लेखापाल</u> २. तलब मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u> ३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u></p>	<p style="text-align: right;">पद सङ्केत</p> <p>सेवा: प्रशासन, समूह/उपसमूह: लेखा, तह: सहायकस्तर चौथो</p> <p>४. कर्मचारीको नाम र सङ्केत न: <u>महेश भट्टराई(२०७९८६)</u> ५. कार्यालय: बाणगढ़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ६. शाखा: <u>आर्थिक प्रशासन शाखा</u></p>
--	--

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण


क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाइक	सूचकाइकको आधार (स्रोत)
१	नगरपालिकाको आम्दानी तथा खर्चहरुको प्रतिवेदन तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने,				
२	नगरपालिका र अन्तर्गतका सबै कार्यालयहरुको रहेका कर्मचारीहरुको तलबी प्रतिवेदन तथा तलबी सिट तयार गर्ने, भुक्तानीको लागि पेश भएका योजना तथा कार्यक्रमहरुको गोश्वरा भौचर तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने,				
३	नगरबाट स्वीकृत योजना तथा कार्यक्रमहरुलाई सफ्टवेयर प्रणाली (शुत्र)मा प्रविष्ट गर्ने,				
४	नगरपालिकाको आय र व्ययको आन्तरिक लेखापरीक्षण गराउनको लागि आन्तरिक लेखापरीक्षकलाई आवश्यक सहयोग गर्ने,				
५	नगर सभामा प्रस्तुत गरिने लेखा समितिको वार्षिक प्रतिवेदन तयार गर्न शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	धरौटी तथा राजस्व विनियोजनको स्रेस्ता राख्ने, लेखापरीक्षण गराउने, बेरुजु फछ्यौट गर्ने र सदर स्याहा सम्बन्धी कारवाही गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
७	बैंक ग्यारेण्टी सम्बन्धी अभिलेख राख्ने, पेशकी लगत राख्ने र समयमा फछ्यौट गर्ने कार्यलाई सुनिश्चित गर्न शाखा प्रमुखलाई सहयोग गर्ने,				
८	सबै कार्यक्रमहरुको भौचरहरु अभिलेख तयार गरी राख्ने,				
९	कार्यालय प्रमुख र शाखा प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने।				

२. कर्तव्य

१	आर्थिक पारदर्शिता कायम गर्ने, बेरुजु फछ्यौट गर्ने निकासा र खर्चको व्यवस्थापन समयमै गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।


मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत: 
नाम: केशबराज गैरे

कर्मचारीको दस्तखत: 
मिति: २०८१ जून

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी 

पद: प्रमुख प्रशासकीय अधिकृत
मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत



बाणगड़गा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

कर्मचारीहरुको कार्यविवरण

बाणगड़गा नगरपालिका

कार्यविवरण फाराम

१. पदको नाम: नायव पशु सेवा प्राविधिक
२. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम

पद सङ्केत

सेवा: नेपाल कृषि, समूह/उपसमूह: ला.पो.डे.डे.,
तह: सहायकस्तर चौथो

४. कर्मचारीको नाम र सङ्केत न: खुमानन्द पोख्रेल

(२०४९०६)

५. कार्यालय: बाणगड़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

६. शाखा: पशु सेवा शाखा

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	पशु आहारा तथा पोषण, गाई/भैसीहरुको नश्त सुधार, घाँसेबाली विकास, पशु तथा पशुजन्य पदार्थहरुको उत्पादन तथा उत्पादकत्वहरुको तथ्यांक अध्यावधिक गर्न शाखा प्रमुखलाई सहयोग गर्ने,				
२	पशु पन्छी उपचार, परजीवि नियन्त्रण, भ्याक्सीनेसन, पशु बन्ध्याकरण जस्ता कार्यहरु गर्ने तथा पशुपन्छीहरुमा रोगको महामारी फैलाएको बेलामा रोगको नियन्त्रणको लागि सक्रिय भई कार्य गर्ने,				
३	पशु पन्छी तथा मत्स्य विकास फर्महरुको दर्ता/ अभिलेखीकरण तथा पशु सेवा प्रचार प्रसार तथा तालिम सम्बन्धी कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	पशु पन्छी बिमा पशु तथा पशुजन्य पदार्थहरुको बजार व्यवस्थापन सम्बन्धी कार्यहरु गर्न शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	पशु पन्छी तथा मत्स्य विकास सम्बन्धी अन्य आवश्यक कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	शाखा प्रमुख र कार्यालय प्रमुखले लगाए अह्याएका अन्य कार्यहरु गर्ने,				

२. कर्तव्य

१	गुणस्तरयुक्त पशुजन्य पदार्थको उत्पादनको लागि अनुगमन नियमन गर्ने, पशुपालनलाई प्रोत्साहन गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:

नाम: राज कुमार तिवारी
मिति: १०/०८/२०८१

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगङ्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

बाणगङ्गा नगरपालिका कार्यविवरण फाराम	
१. पदको नाम: अ.सब-इन्जिनियर	
२. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम	
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम	

पद सङ्केत
सेवा: इन्जिनियरिङ, समूह/उपसमूह: सिभिल, तह: सहायकस्तर चौथो
४. कर्मचारीको नाम र सङ्केत न: तारा प्रसाद सुवेदी (२४०९७४)
५. कार्यालय: बाणगङ्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: पूर्वाधार विकास

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	नगरसभाबाट स्वीकृत तथा संघ तथा प्रदेशबाट हस्तान्तरित योजनाहरुको लागत ईस्टिमेट गर्ने, खरिद प्रक्रिया अवलम्बन गरी गुणस्तरीय निर्माण कार्य गर्ने, अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
२	पूर्वाधार विकास र व्यवस्थापनको लागि आवश्यक पर्ने कानून निर्माण कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
३	स्वीकृत ठूला योजनाहरुको सर्वे डिजाइन तथा डि.पि.आर. तयार गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	नगरपालिकामा सञ्चालन गरिने विभिन्न योजनाको IEE र EIA सर्वे लगायतका कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	ठेक्का प्रक्रियाद्वारा सम्पादन गरिने निर्माण कार्यको ठेक्का व्यवस्थापन गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	ठेक्का कार्यको परिमाण नापजाँच गर्ने,				
७	स्वीकृत वार्षिक कार्यक्रम अनुसार वार्षिक खरिद गुरुयोजना/ खरिद योजना तयारका लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
८	ठेक्का व्यवस्थापनका लागि आवश्यक कागजातहरु तयार गर्ने र ठेक्का व्यवस्थापनको अन्य प्रक्रियाहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
९	प्राविधिक शाखाबाट त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा पेश गर्नुपर्ने प्रतिवेदनहरु तयार गर्नको लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
१०	शाखा प्रमुख र कार्यालय प्रमुखले लगाए अन्याएका कार्यहरु गर्ने।				

२. कर्तव्य

१	नगरको गुणस्तरीय पूर्वाधार विकास एवम् योजनाहरुको कार्यान्वयनमा आवश्यक कार्य गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो ।

निकटतम अधिकृतको दस्तखत:

नाम: सुरज घिमिरे

(Signature)

कर्मचारीको दस्तखत:

मिति:

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

(Signature)

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगढ्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको कार्यविवरण
शैक्षिकी प्रदेश, बैतडी

बाणगढ्गा नगरपालिका कार्यविवरण फाराम	
१. पदको नाम: अ.सब-इंजिनियर	
२. तलब मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम	
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम	

पद सङ्केत
सेवा: इंजिनियरिङ, समूह/उपसमूह: सिभिल, तह: सहायकस्तर चौथो
४. कर्मचारीको नाम र सङ्केत न: शान्ता खनाल पाण्डे (२४३१२५)
५. कार्यालय: बाणगढ्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: पूर्वाधार विकास

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	नगरसभाबाट स्वीकृत तथा संघ तथा प्रदेशबाट हस्तान्तरित योजनाहरूको लागत ईस्टिमेट गर्ने, खरिद प्रक्रिया अवलम्बन गरी गुणस्तरीय निर्माण कार्य गर्ने, अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
२	पूर्वाधार विकास र व्यवस्थापनको लागि आवश्यक पर्ने कानून निर्माण कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
३	स्वीकृत ठूला योजनाहरूको सर्वे डिजाइन तथा डि.पि.आर. तयार गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	नगरपालिकामा सञ्चालन गरिने विभिन्न योजनाको IEE र EIA सर्वे लगायतका कार्यहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	ठेक्का प्रक्रियाद्वारा सम्पादन गरिने निर्माण कार्यको ठेक्का व्यवस्थापन गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	ठेक्का कार्यको परिमाण नापजाँच गर्ने,				
७	स्वीकृत वार्षिक कार्यक्रम अनुसार वार्षिक खरिद गुरुयोजना/ खरिद योजना तयारका लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
८	ठेक्का व्यवस्थापनका लागि आवश्यक कागजातहरु तयार गर्ने र ठेक्का व्यवस्थापनको अन्य प्रक्रियाहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
९	प्राविधिक शाखाबाट त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा पेश गर्नुपर्ने प्रतिवेदनहरु तयार गर्नको लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
१०	शाखा प्रमुख र कार्यालय प्रमुखले लगाए अन्याएका कार्यहरु गर्ने।				

२. कर्तव्य

१	नगरको गुणस्तरीय पूर्वाधार विकास एवम् योजनाहरूको कार्यान्वयनमा आवश्यक कार्य गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:

नाम: सुरज घिमिरे

कर्मचारीको दस्तखत:

मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगडूगा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको कार्यविवरण

बाणगडूगा नगरपालिका कार्यविवरण फाराम	
१. पदको नाम: अ.सब-इंजिनियर	
२. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम	
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम	

पद सङ्केत
सेवा: इंजिनियरिङ, समूह/उपसमूह: सिभिल, तह: सहायकस्तर चौथो
४. कर्मचारीको नाम र सङ्केत न: <u>सविता कुँवर(२४०९७२)</u>
५. कार्यालय: बाणगडूगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: पूर्वाधार विकास

१. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	नगरसभाबाट स्वीकृत तथा संघ तथा प्रदेशबाट हस्तान्तरित योजनाहरूको लागत ईस्टिमेट गर्ने, खरिद प्रक्रिया अवलम्बन गरी गुणस्तरीय निर्माण कार्य गर्ने, अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
२	पूर्वाधार विकास र व्यवस्थापनको लागि आवश्यक पर्ने कानून निर्माण कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
३	स्वीकृत ठूला योजनाहरूको सर्वे डिजाइन तथा डि.पि.आर. तयार गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	नगरपालिकामा सञ्चालन गरिने विभिन्न योजनाको IEE र EIA सर्वे लगायतका कार्यहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	ठेकका प्रक्रियाद्वारा सम्पादन गरिने निर्माण कार्यको ठेकका व्यवस्थापन गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	ठेकका कार्यको परिमाण नापजाँच गर्ने,				
७	स्वीकृत वार्षिक कार्यक्रम अनुसार वार्षिक खरिद गुरुयोजना/ खरिद योजना तयारका लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
८	ठेकका व्यवस्थापनका लागि आवश्यक कागजातहरु तयार गर्ने र ठेकका व्यवस्थापनको अन्य प्रक्रियाहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
९	प्राविधिक शाखाबाट त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा पेश गर्नुपर्ने प्रतिवेदनहरु तयार गर्नको लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
१०	शाखा प्रमुख र कार्यालय प्रमुखले लगाए अन्याएका कार्यहरु गर्ने।				

२. कर्तव्य

१	नगरको गुणस्तरीय पूर्वाधार विकास एवम् योजनाहरूको कार्यान्वयनमा आवश्यक कार्य गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटम अधिकृतको दस्तखत:

नाम: सुरज घिमि




कर्मचारीको दस्तखत:

मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी



पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत


बाणगड्गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरूको कार्यविवरण
बाणगड्गा नगरपालिकाको कार्यालय
बाणगड्गा नगरपालिका, बाणगड्गा, नेपाल
लिखिती प्रदेश, नेपाल

बाणगड्गा नगरपालिका	
<u>कार्यविवरण फाराम</u>	
१. पदको नाम: अ.सब-ईन्जिनियर	
२. तलव मासिक रु: अर्थ मन्त्रालयको परिपत्र बमोजिम	
३. काम गर्ने समय: नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम	

पद सङ्केत
सेवा: ईन्जिनियरिङ, समूह/उपसमूह: सिभिल, तह: सहायकस्तर चौथो
४. कर्मचारीको नाम र सङ्केत नं: <u>मनोज कुमार जोशी</u>
५. कार्यालय: बाणगड्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
६. शाखा: पूर्वाधार विकास

३. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्को आधार (स्रोत)
१	नगरसभाबाट स्वीकृत तथा संघ तथा प्रदेशबाट हस्तान्तरित योजनाहरूको लागत ईस्टिमेट गर्ने, खरिद प्रक्रिया अवलम्बन गरी गुणस्तरीय निर्माण कार्य गर्ने, अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
२	पूर्वाधार विकास र व्यवस्थापनको लागि आवश्यक पर्ने कानून निर्माण कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
३	स्वीकृत ठूला योजनाहरूको सर्वे डिजाइन तथा डि.पि.आर. तयार गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	नगरपालिकामा सञ्चालन गरिने विभिन्न योजनाको IEE र EIA सर्वे लगायतका कार्यहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	ठेक्का प्रक्रियाद्वारा सम्पादन गरिने निर्माण कार्यको ठेक्का व्यवस्थापन गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	ठेक्का कार्यको परिमाण नापजाँच गर्ने,				
७	स्वीकृत वार्षिक कार्यक्रम अनुसार वार्षिक खरिद गुरुयोजना/ खरिद योजना तयारका लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
८	ठेक्का व्यवस्थापनका लागि आवश्यक कागजातहरु तयार गर्ने र ठेक्का व्यवस्थापनको अन्य प्रक्रियाहरूमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
९	प्राविधिक शाखाबाट त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा पेश गर्नुपर्ने प्रतिवेदनहरु तयार गर्नको लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
१०	शाखा प्रमुख र कार्यालय प्रमुखले लगाए अन्याएका कार्यहरु गर्ने।				


४. कर्तव्य

१	नगरको गुणस्तरीय पूर्वाधार विकास एवम् योजनाहरूको कार्यान्वयनमा आवश्यक कार्य गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरूसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:

नाम: सुरज घिमिरे




कर्मचारीको दस्तखत:

मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी



पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

बाणगढ़गा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कर्मचारीहरुको कार्यविवरण

<p>बाणगढ़गा नगरपालिका कार्यविवरण फारम</p> <p>१. पदको नाम: <u>अ.सब-इंजिनियर</u> २. तलव मासिक रु: <u>अर्थ मन्त्रालयको परिपत्र बमोजिम</u> ३. काम गर्ने समय: <u>नेपाल सरकारको राजपत्रमा तोकिए बमोजिम</u></p>	<p>पद सङ्केत <u>संचालनी प्रदेश</u> <u>संचालनी प्रदेश</u> <u>पदवा: इंजिनियरिङ, समूह/उपसमूह: सिभिल, तह: सहायकस्तर चौथो</u></p> <p>४. कर्मचारीको नाम र सङ्केत न: <u>उमेश चौधरी</u> ५. कार्यालय: <u>बाणगढ़गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय</u> ६. शाखा: <u>पूर्वाधार विकास</u></p>
---	---

५. विस्तृत रूपमा पदको काम, अधिकार र उत्तरदायित्व सहितको कार्यविवरण

क्र. सं.	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार (स्रोत)
१	नगरसभाबाट स्वीकृत तथा संघ तथा प्रदेशबाट हस्तान्तरित योजनाहरुको लागत ईस्टिमेट गर्ने, खरिद प्रक्रिया अवलम्बन गरी गुणस्तरीय निर्माण कार्य गर्ने, अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
२	पूर्वाधार विकास र व्यवस्थापनको लागि आवश्यक पर्ने कानून निर्माण कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
३	स्वीकृत ठूला योजनाहरुको सर्वे डिजाइन तथा डि.पि.आर. तयार गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
४	नगरपालिकामा सञ्चालन गरिने विभिन्न योजनाको IEE र EIA सर्वे लगायतका कार्यहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
५	ठेक्का प्रक्रियाद्वारा सम्पादन गरिने निर्माण कार्यको ठेक्का व्यवस्थापन गर्ने कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
६	ठेक्का कार्यको परिमाण नापजाँच गर्ने,				
७	स्वीकृत वार्षिक कार्यक्रम अनुसार वार्षिक खरिद गुरुयोजना/ खरिद योजना तयारका लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
८	ठेक्का व्यवस्थापनका लागि आवश्यक कागजातहरु तयार गर्ने र ठेक्का व्यवस्थापनको अन्य प्रक्रियाहरुमा शाखा प्रमुखलाई सहयोग गर्ने,				
९	प्राविधिक शाखाबाट त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा पेश गर्नुपर्ने प्रतिवेदनहरु तयार गर्नको लागि शाखा प्रमुखलाई सहयोग गर्ने,				
१०	शाखा प्रमुख र कार्यालय प्रमुखले लगाए अन्याएका कार्यहरु गर्ने।				

६. कर्तव्य

१	नगरको गुणस्तरीय पूर्वाधार विकास एवम् योजनाहरुको कार्यान्वयनमा आवश्यक कार्य गर्ने,
२	गोपनीयता कायम गर्ने आवश्यक कार्यमा सबै शाखाहरुसँग समन्वय गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

निकटतम अधिकृतको दस्तखत:

नाम: सुरज घिमि

कर्मचारीको दस्तखत:

मिति:

यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठीक साँचो हो।

कार्यालय प्रमुखको दस्तखत:

नाम: भक्तिराम मरासिनी

पद: प्रमुख प्रशासकीय अधिकृत **भक्तिराम मरासिनी**

मिति:

प्रमुख प्रशासकीय अधिकृत **भक्तिराम मरासिनी**